

जन आकाश

Jana Aakash National Weekly

राष्ट्रिय साप्ताहिक

वर्ष -१५, अंक- ८८, २०८० साल जेठ २३ गते मंगलबार (Jun 06, 2023)

www.janaakash.com.np

भारत भ्रमणको बिषयमा उठेको प्रश्न ?

मोहन कार्की

नेपालका प्रधानमन्त्री यहि जेठ १७, १८ र १९ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भातमा गएका थिए । तिनदिने भ्रमण सकेर फर्कि पनि सकेका छन् । भारत भ्रमण जानुभन्दा २ दिन अगाडी भारतले अखण्ड भारतको एउटा नक्सा पनि हैदराबादमा नवनिर्मित संसद भवनमा राखिएको विषयले चर्चा पाएको थियो । जसमा अखण्ड भारत हुदा नेपालको विराटनगर, कपिल वस्तु र लुम्बिनी पनि अखण्ड भारतको भुमिमा रहेको देखाइएको थियो । भारतको ईतिहासको कालखण्ड त्यसमा देखाइएको भए पनि अन्य आधुनिक कीकरण मा

गईसकेका राष्ट्रहरुको स्वतन्त्रतामा ध्यान नपुन्याई सार्वजनिक गरिएको



नक्साले नेपाल-भारत बीचमा आउने शंका र उपशंकाहरु निम्त्याउन सक्ने कुटनैतिक समस्या आउन सक्ने अभिव्यक्ति सार्वजनिक भएका थिए । जसमा पुर्व प्रधानमन्त्री डा. बाबुराम

भट्टराईले त टुइट नै गरेर उक्त नक्सा प्रकरणमा आफ्ना भनाई

सार्वजनिक गरेका हुन् । यस्ता समस्या आउन नदिन भारतले पहिला नै ध्यान पुन्याउन सक्नु पर्दथ्यो ।

त्यो बुद्धि भारतले पुन्याउन नसक्दा

नेपालका जहिले पनि भारतको नाम लिएर विरोध गर्न जान्ने र खोक्रो राष्ट्रवादी देखिन चाहानेहरुलाई विरोध गर्ने एउटा रोजगार मिलेको छ । त्यो नक्सा राख्नेमा हाल नेपालका भु-भाग विराटनगर, कपिलवस्तु, लुम्बिनी भारतमा गाभिनै चै होइन हुनै सक्दैन । त्यो सम्भव भयो भने नेपालको पुर्वमा टिष्टा नदी, पश्चिममा कुमाउ, बडवाल, दक्षिणमा विहारको सुपोल सम्मको भुभाग नेपालले आफ्नो राष्ट्र विस्तार गर्न सक्छ । यस्तो अवस्था आयो भने युद्धका क्रमममा कति मान्छे, मर्लान् । त्यसमा अन्तर्राष्ट्रिय चासो बढेर नेपाल

बाकी पृष्ठ ६ मा

टोखामा कृषक ग्रुप प्रालिद्वारा मिनी हाईपर मार्ट संचालन

काठमाडौं । काठमाडौंको टोखा प्रकाश 'कृषक ग्रुप प्रालिले एक करोड लगानीमा मिनी हाईपर मार्ट सञ्चालनमा ल्याएको छ । नेपाली कृषकको लाई बजारीकरण गर्ने मुख्य ऊद्देश्यका साथ सञ्चालनमा आएको उक्त प्रालिको सोमबार टोखा नगरपालिकाका प्रमुख प्रकाश धकारीले उदघाट गरी कार्य आरम्भ गरेका छन् । कार्यक्रममा नगरप्रमुख धकारीले टोखा नगरपालिका कृषक र व्यवसायीको सम्बर्दन र प्रवर्दनमा लाने बताए । "टोखाभित्रका कृषकलाई प्रोत्साहन गर्नका लागि टोखाले किसानलाई निःशुल्क विउविजन वितरण, मलको डिपो थाप्नेलाई अनुदान, हाते ट्याक्टर वितरण गर्दै आएको मेयर धकारीले बताए ।

टोखाले फलफुलका विरुवा वितरण, व्यवसायिक किसानलाई तालिम प्रदान, जैविक तथा रासायनिक मल वितरण, फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको नगरप्रमुख धकारीले बताए । टोखा नगरपालिकाले घना वस्तीमा कौशीखेतीलाई प्राथमिकता दिएर आवश्यक तालिम प्रदान गरेको छ ।

टोखाले चालु वर्षमा स्थानीय तह, प्रदेश सरकार र संघ सरकारबाट गरी रु एक करोड ५० लाख कृषि क्षेत्रमा विनियोजन गरेको छ । टोखा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रमेश खत्रीले किसानबाट उत्पादित वस्तुलाई बजारसम्म लैजानका लागि टोखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । देखि उपभोक्ता

भन्ने मुल नारालाई अगाडि बढाएको उक्त मार्टले किसानले गरेका वस्तुलाई बजारसम्म पुर्याउने प्रालिका प्रमुख कार्यकारी धकृत दिपक न्यौपानेले बताए । उक्त मार्टमा सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा उत्पादित मासुजन्य तथा अण्डा, फलफुल तथा तरकारी जन्य, अर्गानिक खाद्य सामान, दुध तथा डेरी बेकरी जन्य, लाइव किचन, खाजा स्टेसन, बबलटी, आइसक्रिम, पपकन, तथा चिप्स, ग्यास तथा जारको पानी, फ्रेस मिट, सिफुड, फ्रोजन अर्गानिक खाधान सामग्री विक्रिका लागि राखिएका छन । कृषकलाई बजारसम्म सजिलै पहुँच विस्तार

गर्नका लागि मार्ट सञ्चालन गरिएको सिईओ न्यौपानेले बताए । शुभारम्भ कार्यक्रममा सत्यम नेचर केयर अस्पतालका अध्यक्ष पुरुषोत्तम कोइराला, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेल लगायतले नाफा भन्दा समाजसेवालाई ध्यानमा दिएर कृषकबाट उत्पादित वस्तुलाई बजारसम्म लैजान मार्टले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उक्त मिनी हाईपर मार्ट प्रालिले सर्वसाधारणको सुविधा लाई ध्यानमा राखी सार्वजनिक शौचालय पनि सञ्चालन गरेको छ । मार्टले व्यावसायिक फाइदासँगै सामाजिक कार्यमा पनि योगदान दिने बताएको छ ।

त्यसका लागि सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उनको भनाइ छ ।

शिकारीले हानेको गोली लागेर किशोरीको मृत्यु

काठमाडौं । कालिकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर गम्भीर घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो र उपचारकै क्रममा २१ गते सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए । गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको आजै पोष्टमार्टम गरी अन्त्येष्टि सुर्खेतको गिरीघाटमा गरिएको छ ।



स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हक लाई सार्थक बनाउन प्रण गर्नपर्ने बताएका छन् ।

नामाहरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । वातावरण दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै

जन आकाश प्रा.लि. बाट प्रशारित

WWW.janaakash.com.np

अनलाइन सञ्चालन भइ रहेको हुदा तपाइ हरुको सल्लाह, सुझाव, व्यवसायिक विज्ञापन आदान प्रदानको लागि विज्ञापन एजेन्सी, कम्पनी, शुभचिन्तक, पाठक वर्ग लगायत महानुभावहरुले निम्न ठेगानामा सम्पर्क गर्न अनुरोध छ ।

जन आकास युवा काष स्थापना गर्न लागेको हुनाले उक्त कोषमा रकम जम्मा गरी आफ्नो स्मृतिका नाम हरु जोडेर जन आकाशको वाषिकउत्सवमा पुरस्कार वितरण गर्ने योजना रहेको हुँदा इच्छुक व्यक्ति, सघंसंस्था हरुले सम्पर्क राख्न अनुरोध गरीन्छ ।

सम्पर्क : ४१६७५७८ (बागवजार)

मोबाइल: ९८६१५८८४५६

Email : janaakash@gmail.com

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत 'होल्ड' गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रह अनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका

हुन् । संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । तर दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिसम्म पठाए । संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात् ५ असोजभित्र प्रमाणीकरण गर्नपर्ने थियो । तर प्रमाणीकरण भएन । त्यसबेला अधिकारीहरूले विधेयक होल्ड गरेको बताए पनि राष्ट्रपति कार्यालयले किन विधेयक प्रमाणीकरण नभएको हो भनेर न सार्वजनिक रुपमा बोल्थ्यो, न संसदलाई जानकारीदियो । २५ फागुन २०७९ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भए, २९ फागुनमा उनले शपथ लिएसँगै भण्डारी शीतल निवासबाट विदा भइन् । त्यसपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउन खोज्यो । तर राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयकको अवस्था के हो भन्ने प्रष्ट भएन । प्रधानमन्त्री र सत्तारूढ दलका नेताहरूले गरेको परामर्शमा कानुन व्यवसायीहरूले नयाँ राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न सक्ने बताए । राष्ट्रपतिले पनि कानुनी परामर्श गरे । उनी नागरिकता विधेयक प्रमाणीकरण होस् भन्ने चाहन्थे, तर संवैधानिक बाटो प्रष्ट नभएकाले अलमलमा थिए ।

बाकी पृष्ठ ६ मा

एनएलजी

सम्पत्ती

सुरक्षा बीमा



कलकारखाना तथा औद्योगिक क्षेत्रको सुरक्षा बीमा
अतिरिक्त नयाँ कलकार आवासीय वा अन्य
कार्यका लागि हुने कलकारको छान्ने लाग्ने
सम्पत्ती कलकारको नयाँ सुरक्षा बीमा
दिई जसको व्यवहार व्यवस्थापनको
सुरक्षाको सुनिश्चितता गरौं

सबैको सुरक्षा, छान्नेलागीको ईच्छा

GPO Box: 2000, Panchkhal, Lalpur, Kathmandu
Phone: 4411113, 4408025, Fax: 877-14419427
Toll Free No: 1680-01-0000
email: info@nlg.com.np, nlg@nlg.com.np
www.nlg.com.np



एनएलजी इन्स्योरेन्स
कम्पनी लिमिटेड

सबैको सुरक्षा, छान्नेलागीको ईच्छा

...मान्छे कसैले पनि कर्म लियर आएको हुँदैन । सुजना गरेमात्र भाग्य, रुप सुन्दर हन्छ ।-मोहन कार्की

सम्पादकीय — — — — —

बजेट पछि उठेका समस्या तत्काल सावधान होस् ।

यतिवेला देशको वर्ष २०८०-८१ को लागि बजेट सार्वजनिक भएको छ । उक्त बजेट अर्थमन्त्री महतले सार्वजनिक गरेका थिए । बजेट सार्वजनिक भएपछि धेरै क्षेत्रहरु असन्तुष्टि रहेको अभिव्यक्ति र नीति क्षेत्रका संघ, सस्थाहरुले विज्ञप्ति नै निकालेर विरोध गरिसकेका छन् । ले बजेट काट्ने अग्रीम जानकारी पाएकाहरुले आन्दोलन नै गर्दै आएका छन् । यसरी सर्वत्र विरोधका क्रमहरु बढ्दै गइरहेका छन् । यो विरोध हुनु स्वभाविक पनि हो । नेपालको आफ्नो केही छैन । मुलक काम गर्न सरकारले प्रोत्सहन स्वरुप दिदै आएका कार्यक्रमहरु समेत यसपटकको बजेटमा कटौती भएको छ । त्यसैले विस्तारै जहा अभाव त्यहा तनाव भने जस्तै जताततै निरासा, अक्रोश बढिरहेको छ । यस्ता निरासा र आक्रोश बढ्दै जादा देश रुपमा कमजोर भईराखेको बेला अर्को आन्दोलनको आदी हुरी आयो भने देशले अझ अर्को विपत्ति ब्यहोर्नु पर्ने हुन्छ । त्यसकारण सम्बन्धित निकायहरुले नभई नहुने, नगरी नहुने जस्ता समस्यालाई ध्यानमा राखेर बजेटको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । जसमा सस्थान मर्ज गर्ने कर्मचारी कटौती गर्ने विषय पनि बजेटमा उल्लेख छन् । सस्थानहरु समायोजन गर्दा त्यसै त वेरोजगार बढी भएको देशमा भईरहेका कर्मचारीको रोजीरोटी खोसिदा अर्को समस्या आउन सक्छ । यस्ता विषयमा समयमा सही ढंडबाट सावधान खोजिनुपर्छ । जाहा पनि सरकार हुने पार्टीले जे पनि गर्दा हुने चलनलाई अन्त्य भएको र सबै नागरिक प्रति जिम्मेवार सरकार छ भन्ने अनुभुति हुने गरी निष्पक्ष नीति बनाई काम गर्नुपर्छ । बजेट पछि बजारमा सबैभन्दा धेरै हल्ला भएको विषय सस्थानहरु गाभिदा सरकारमा रहेका पार्टीका आस्थावान कर्मचारीको जागिर नजाने रे तर सरकार भन्दा बाहिर रहेका आस्था राख्ने जस्ता देखिनेहरुको जागिर जाने रे भनेर कर्मचारी बीचमा खासखास खुसखुस गरेका सस्थानका चिया चमेनाहरुमा भेटिन्छन् ।

उनहरुले गफ गरेको जस्तै गरी सरकारले एउटै देशका नागरिकलाई दुईथरी व्यवहार गर्न लागेको भन्ने गम्भिर खालको आरोपलाई त्यस्तो होइन भनेर व्यवहार देखाई पुष्टि गर्न सक्नुपर्छ । बजेटमा भएका कमजोरीलाई पनि सच्याएर जानसक्नु पर्छ, नसमेटी नहुने विषयलाई जसरी पनि सम्बोधन गरेर देशमा निरासामा धकेलिदै गरेको मानिसहरुके मनोबललाई उकास्न जाहा समस्या आउछन् । तुरुन्तका तुरुन्तै सम्बोधन गर्न सक्नुपर्छ । यहा यसरी तुरुन्तका तुरुन्तै समस्याको सावधान गर्न नसक्ने हो भने थुप्रै प्रेम आचार्य प्रवृति नबढला भन्न सकिदैन । बेलैमा सरकारले ध्यान पुर्‍याओस् ।

के सबै सहकारी इमेज र शिव शिखर जस्तै हुन ?

प्रतिमान पौडेल



पछिल्लो समय विश्वभर वित्तीय संकट देखिएको छ, महाशक्ति सम्पन्न राष्ट्र भनिने अमेरिकामा त बैंक टाट पल्टेका खबरहरु आइरहे का छन् भने नेपाल जस्तो देशमा त्यसको प्रभाव नपर्ने कुरै भएन । वित्तीय क्षेत्रमा देखिएको संकटसंगै नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्था र सहकारीमा पनि यसको प्रत्यक्ष असर परेको छ । बैंक तथा वित्तीय संस्थाको नियमन अनुगमन गर्ने निकाय नेपाल राष्ट्र बैंक भएका कारण मान्छेहरुलाई विश्वास भएको देखिन्छ, यद्यपी बैंक तथा वित्तीय संस्थाका कतिपय गतिविधिले शंका गर्ने अवस्था पनि देखिएको छ ।

समुदायका मानिसहरु मिलेर सञ्चालन हुने सहकारीमा पनि यसको असर पर्नु गलत कुरा हो । सहकारी त समुदायका व्यक्तिहरु मिलेर आफ्नो व्यवसाय सञ्चालनका लागि चलाएको संस्था हो, यसमा पनि समस्या आउनु भनेको सहकार लाई ठिक ढंगले चलाउन सकिएन भन्ने देखिन्छ । कि त सदस्यलाई सहकारी बुझाइएन, कि त सहकार मा केही व्यक्तिहरुले आफु अनुकूल परिचालन गरे भन्ने कुरा सहकार मा समस्या आउनुबाट जानकारी पाउन सकिन्छ ? सहकारीको नियमन र अनुगमन हुन नसक्नु समस्याको विषय हो ।

वास्तवमा सहकारी स्वनियमनकारी संस्था हो, यसलाई राम्रो बनाउनका लागि सबै भन्दा बढी सदस्यहरुको भूमिका हुनु पर्ने हो तर नेपालको सन्दर्भमा सदस्यहरु सहकार प्रति जवाफदेहि हुने, सहकारीका बारेमा जानकारी लिने र बेला बखत खबरदारी नगरेका कारण र कतिपय सहकारीहरुले यसको मर्म, भावना, सिद्धान्त र ऐन नियम अनुसार सञ्चालन नगरेका कारण सबै सहकारीहरुप्रति अविश्वासको वातावरण सिर्जना भएको छ । के ही सहकारीहरुले निश्चित मान्छे हरूको कमाइ गर्ने थलोका रुपमा सहकारीलाई प्रयोग गरेका कारण आज देशभरका सहकारी नै एउटै हुन भन्ने भाष्य निर्माण गरिदैछ । के सबै सहकारी एउटै हुन् ? के सबै सहकारी बन्नास हुन ? गभिरताका साथ बहस गर्न जरुरी छ ।

मैले यहाँ बागलुङ र पेरीफेर का सहकारीको बारेमा चर्चा गर्न खोजेको छु । विशेष गरेर वचत

तथा ऋणको कारोबार गर्ने सहकार िहरुले आफ्ना शेयर सदस्यहरूसंग मात्र कारोबार गर्न पाउने नियम छ । के सबै सहकारीहरुले शेयर सदस्यहरूसंग मात्र कारोबार गरेका छन् त ? के हामी जो आज शिव शिखर र इमेज सहकारीमा पैसा जो खिममा परेका कारण चिन्तिछ छौ, त्यहा सदस्य भएर मात्रै कारोबार गरेका छौ त ? यतिवेला यो प्रश्न सबैका लागि चासोको विषय बनेको छ । अभियानका तर्फबाट धेरै पटक धेरै ठाउँमा गैर शेयर सदस्यसंग कारोबार गर्नु हुदैन, सहकारी सदस्यहरुको हो, सदस्यहरुले नै जो गाउने हो, सदस्यहरुले नै संरक्षण गर्ने हो भन्दै गर्दा हामीले मान्यौ त ? सदस्य बनेर कारोबार गर्नु पने संस्थामा सदस्य नबनी कारोबार गर्ने मध्ये कतिपयलाई थाहा थिएन होला, तर अन्य सहकारीको जिम्मे वारीमा रहेका, हिजो अभियानको समेत नेतृत्वदायी निकायमा बसे का, समाजका मूर्धन्य व्यक्तित्वहरु, सामाजिक सञ्जाल र अन्य माध्यममार्फत अरुलाई सिकाउने अगुवाहरुको पनि त पैसा फसेको देखियो नि ? के उहाँहरुलाई गैर शे यर सदस्यसंग कारोबार गर्न पाइदै न भन्ने थाहा थिएन ? यतिवेला यस्ता विषय पनि बजारमा चर्चामा छन् ।

हामी कुनै चिज विग्रियो भने एउटा व्यक्तिलाई वा अरुलाई दो ष लगाएर उम्कन खोज्छौ, के हाम्रो कुनै भूमिका थिएन, आज शिव शिखर र इमेजमा पैसा जोखिममा परेका मध्ये धेरै जना जानेकै मान्छे हरूको परेको देखिन्छ । सहकारीका बारेमा जानकारी नभएर पैसा र खिेकाहरुप्रति मेरो कुनै गुनासो के ही छैन, तर जानी जानी आफु सदस्य भएको, आफ्नो जिम्मेवारी रहेको, आफुले स्थापना गरेको, आफ्नो रगत पसिना जोडिएको, आफन्त साथीभाईले जिम्मेवारी लिएर सञ्चालन गरेको सहकारीमा पैसा नराखेर आफु सदस्य नभएको संस्थामा लगेर राख्नुको पछाडिको रहस्यका बारेमा पनि चर्चा त भएकै छ ।

सहकारीमा समस्या आउनुका पछाडि हामी शेयर सदस्य वा वचतकर्ताहरुको पनि दोष छ भन्ने कुराको मात्र मैले चर्चा गर्न खोजे को हो । यसको अर्थ शिवशिखर र इमेजका सञ्चालकहरुलाई चो

खाउन, जोगाउन खोजिएको हो इन, उनीहरु त सबै भन्दा दोषी हुन, जनताको पैसाले आफु धनि हुन उनीहरुले जे जे काम गरेका छन्, त्यो सबै वित्तीय अपराध हो, वित्तीय अपराध गर्नेलाई नेपालको कानुनले जे सजाय गर्नु पर्छ त्यो उनीहरुलाई गर्नुपर्छ, त्यति मात्रै होइन, उनीहरुको सम्पूर्ण सम्पत्ती असुल उपर गरी वचतकर्ताहरुको र कम जस्ताको तस्तै फिर्ता गराउनु पर्छ ।

आजसम्म जे जे भएको छ, नहुनु पर्ने कुरा भएको छ, सामान्य काम धन्दा, व्यवसाय गरेर सहकारीमा पैसा राखेका जनताको दैनिकी बन्द भएको छ, बिहान काम गरेर बिहानै खाने, दिउसो काम गरेर साँझ खाने मान्छेहरु पनि यतिवेला समस्यामा छन् । ति सबैको पैसा फिर्ता गर ाउन सबै सरोकारवालाहरुले ध्यान दिनु पर्छ ।

शिव शिखरको बारेमा मलाई त्यति धेरै जानकारी छैन, तर इमेजका बारेमा त हामी सबैले देखेकै सुने के विषय त थियो, इमेजको प्रमुख मान्छे ढोरपाटन नगरपालिकाको प्रमुख पनि त हुनुहुन्थ्यो । उहाँले सहकारीलाई कसरी चलाउनु भएको थियो भन्ने त धेरैले अनुमान गरेकै थिए, अनुमान अनुसार नै त समस्या परेको छ । त्यसैले कुनै नौ लो कुरा भयो भन्ने मलाई लाग्दैन । सहकारी विभागले सन्दर्भ व्याजदर सार्वजनिक गरेर भन्यो कि कुनै पनि सहकारीहरुले ऋण लगानी गर्दा ऋणको व्याज १६ प्रतिशत भन्दा बढी लिन पाइदैन, बढी लिएन नमानेको ठहर्छ र सोही अनुसार कार्वाही हुन्छ । सहकारीका सदस्यहरुले पनि त बुझ्न परो कि मैले लिएको ऋणको व्याज १६ प्रतिशत भन्दा बढी दिन पर्दैन । अब ऋणको व्याज १६ प्रतिशत भन्दा लिन पाइदैन तर कुनै सहकारीले वचतकर्तालाई वचतमा १६ प्रतिशत वा त्यो भन्दा बढी व्याज दिन्छ भने त्यो सहकारी कसरी चल्छ ?

वचतकर्ताको नाममा पैसा असुलेर अन्य धन्धामा लगाउने बाहे कका सहकारीहरुले १६ प्रतिशत वा त्यो भन्दा बढी व्याज दिनै सक्दै नन्, तपाईं हामी शेयर सदस्यहरुले कहिल्यै आफ्नो संस्थामा सोध्यौ, हाम्रोमा व्याजदर कति छ, मलाई धेरै व्याज दिए भयो भन्ने सोच र ाख्नु पनि सहकारी विगर्नु हो भन्ने मेरो मत छ । तपाईं हामी सदस्य भएको संस्थाले ऋण लगानी कहाँ गरेको छ, सदस्यलाई ऋण लगानी गरेको छ कि छैन ? कहिल्यै सोध्यौ त ? खाली व्याज कति दियो, नाफा कति दियो भन्ने मात्रै सोच राख्नाले पनि यस्ता सहकारीहरुको जन्म भएको हो । सहकारी सदस्यहरुको हो र फेरी पनि सहकारीलाई जो गाउने, वचाउने, प्रवर्द्धन गर्ने, संर क्षण गर्ने दायित्व सदस्यहरुकै हो । इमेज सहकारीका अध्यक्ष देव कुमार नेपालीले साधारणसभामा भनेको सुनिन्थ्यो,-‘सहकारीमा ऐन नियमका धेरै कुरा नगर्नुस, तपाईंले पैसा राख्नुस मागेका वखत लाइन लागेर आउनुस १५ मिनेट भित्र पैसा फिर्ता गर्छु ।’ देव कुमारले

यसो भनि रहदा हामी नै होइन, तालि बजाउदै हौसला प्रदान गर्ने ?

इमेजको साधारणसभामा के हुन्थ्यो ? सोचौ त एक पटक । साधारणसभामा सहभागी हुने भने को शेयर सदस्य हो, के त्यहा हामी शेयर सदस्यका रुपमा सहभागी थियौ, हामी एकलै उपस्थित थियौ कि त्यहा हुने भोजमा सपरिवार सरिक थियौ, के साधारणसभामा सदस्य नभएका घरका सबै सदस्यलाई लगेर गइन्छ ? देव कुमारले लाइन लागेर आउनुस १५ मिनेटमा तपाईंको पैसा फिर्ता गर्छु भन्दा तालि बजाउने हामीहरुले एक पटक सोचौ त । १५ मिनेट होइन, २ महिना हुनै लाग्दा पनि पैसा पाउने त परै जावस, आज उहाँ आफ्नो परिवार सहित मो बाइल अफ गरेर सम्पर्क विहिन हुनुहुन्छ । देव कुमारसंग त अथाह पैसा छ भन्ने भाष्य निर्माण गर्ने तपाईं हामी नै होइन, अनि पैसाले चल्दो रहेछ त सहकारी ? चलेन त । यदी गैर सदस्यसंग कारो बार नगरी सदस्यसंग कारोबार गरे को भए, सदस्यसंग संकलन गरे को रकम सदस्यहरुलाई नै ऋण लगानी गरेको भए, देव कुमार ने पाली सम्पर्क विहिन हुन पर्थ्यो त ? सदस्यलाई ऋण लगानी गरेको भए, उहाले सबै शेयर सदस्यहरुलाई भे ला गरेर भन्नु हुन्थ्यो कि ? पैसा सदस्यहरूसंग लगानीमा छ, धै र्य गर्नुस, ऋण उठाएर सबै पैसा फिर्ता गर्छु । उहाँले मेरो जायजैथा बेचेर तिर्छु भन्नु भयो, सहकारीको पैसा आफ्नो सम्पत्ती जोड्न प्रयो ग गरेका कारण न यसो भन्नु परे को हो ।

इमेज वा शिव शिखर मात्रै हो इन, आज सहकारीमा जति समस्या आएको छ, ति मध्ये धेरैमा निश्चित व्यक्तिहरुले सहकारीको पैसा परि चालन गरेका छन् । जनतालाई बढी व्याज दिने, ३ वर्षमा डब्वल बनाएर फिर्ता गर्ने, उपहार दिने लगायतका लोभ देखाएर पैसा संकलन गर्ने र आफुले घर जग्गा, माटो लगायत निजी व्यवसायमा लगानी गरेका कारण आज सहकार िहरु संकट परेका हुन् । अनि के सबै सहकारीहरुले त्यसै गरेका छन् त ? अब शेयर सदस्यहरुले सोच्ने बेला आएको छ । देव कुमार जस्ता व्यक्तिले चलाएको संस्था त विग्रियो अरु पैसा नभएकाले सञ्चालन गरे का सहकारीको हालत के होला ? भन्ने चर्चा पनि सुनिन्छ । पैसा भएकाले सञ्चालन गरेको होइन, विचार भएकाले सञ्चालन गरेका सहकारीहरु मात्र दीर्घकालसम्म चल्छन् ।

इमेज र शिव शिखरमा पैसा जो खिममा परेका पीडितहरुका तर्फबाट अब सहकारी सबै बन्द गराउनु पर्छ भन्दै हिडेको पनि सुनिएको छ, तपाईंले लगेर पैसा फसाउने अनि अरु सदस्यसंग कारोबार गरिरहेका सहकारीको बदनाम गर्दै हिड्ने तपाईंलाई भोली आम सहकारीकर्मीले दुत्कार्ने दिन नआओस भन्ने पनि ब्याल र ाख्नु

बाकी ५ पृष्ठमा

सहकारीको साख जोगाउन सहकारी सम्बन्धि संस्थाहरु एकठाउमा

बागलुङ । बागलुङमा पछिल्लो समय दुईवटा सहकारीमा आएको समस्यालाई समाधान गरी सहकारीको साख जोगाउनका लागि सबै सरोकारवालाहरु एकठाउँमा उभिएका छन् । दर्ता तथा निमयन गर्ने, शान्तिसुरक्षा प्रदान गर्ने, सहजीकरणत गर्ने, समन्वय गर्ने, सञ्चालन गर्ने देखिसहकारीका कारण पीडित बनेकाहरुले एउटै मञ्चबाट शिव शिखर र इमेज सहकारीमा आएको समस्या समाधान गर्न ऐक्यबद्धा प्रकट गरेका छन् । सहकारीमा समस्या आउनुको कारणका विषयमा व्यापक चर्चा भयो, सहकारीका सञ्चालकहरुको ब्यासी सरोकारवालाहरुको विश्वास र वेवास्ता दुवैका कारण सहकारीमा वचत गरेका धेरै वचतकर्ताहरु पीडित बनेका छन्, अब ति पीडितहरुलाई न्याय दिन र स्थानीय स्तरमा सञ्चालित सहकारीहरुलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि सबै सरोकारवालाहरुका बीचमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने कार्यक्रमका सहभागीहरुले बताए । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आयोजना तथा बागलुङ नगरपालिको समन्वयमा शुक्रवार बागलुङमा आयोजित सहकारी संस्थाका अध्यक्ष एवं सरोकारवालाहरुसंगको समन्वय तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले समस्या आइसकेपछि समाधानका लागि जुट्न पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रमुख अति

थि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले सहकारीलाई सहकारीको मर्म, भावना र सिद्धान्त अनुसार सञ्चालन गर्न नसकेका कारण सहकारी क्षेत्रमा समस्या आएको बताउनुभयो । उहाँले सहकारी सदस्यहरुको सहभागितामा सञ्चालन हुने भएकाले सदस्यहरुको सहभागितामा सबै सहकारीको स्वास्थ्य जाँचका लागि सहकारीहरुले आफ्नो एक्सरे आफै गर्न सुझाव दिनुभयो ।

जनप्रतिनिधिले सञ्चालन गरेकै सहकारीले वचतकर्ताको रकम जोखिममा पारेको विषयले आम जनतामा नैराश्यता प्रदान गरेको भन्दै थापाले सहकारीलाई उपयोग गरेर आफ्नो निजी सम्पत्ती जोड्ने प्रवृत्ति भएका केही सहकारीका सञ्चालकहरुका कारण सहकारीको मर्म, भावना र सिद्धान्त अनुसार आफ्ना सदस्यहरुसंग मात्रै कारोबार गर्ने सहकारीहरुलाई पनि समस्या सिर्जना हुन सक्ने भएकाले सचेत रहन उहाँले आह्वान गर्न भयो ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले जनताको विश्वास बेच्ने मानिसले जुनसुकै कुरा पनि बेच्न सक्ने भएकाले सचेत बन्नु पर्नेमा जोड दिनुभएको छ । इमेज वचत तथा ऋण सहकारी संस्थाका मुख्य व्यक्ति देव कुमार नेपालीले त्यो संस्थामा रकम राखेका वचतकर्ता लगायत सरोकारवालाहरुलाई जग्गा बेचेर वचत फिर्ता गर्छ भनेर विश्वास दिलाएर काम नगरेको

बताउनुभयो । मानिसहरुले विश्वास गरेका थिए, सबैलाई म पैसा तिर्छ, बुक्क हुनुस भनेर विश्वास दिलाउने र विश्वास दिलाए अनुसार काम नगरेका कारण आज सबैलाई समस्या भएको उहाँको भनाइ थियो ।

बागलुङमा स्थानीय स्तरमा सञ्चालित सहकारीहरुले आफ्ना सदस्यहरुलाई लगानी गरेका छन्, केही रुपमा तरलताको समस्या भए पनि यहाँका सहकारीहरुले आफ्ना सदस्यहरुकै लागि ऋण लगानी गरेका छन्, तर भुक्तपुर मुख्य कार्यालय रहेको शिवशिखर र पोखरामा सञ्चालनमा रहेको इमेज सहकारी यहाँ आएर बागलुङवासीको रकम जाखिममा पार्नेका साथै यहाँ प्रभावकारी रुपमा सञ्चालन भएका सहकारीलाई समेत समस्यामा पारेको बताउनुभयो ।

संघीय सहकारी विभागको नियमन क्षेत्रभित्रको शिव शिखर र प्रदेश सहकारी विभागको नियमन क्षेत्रभित्रको इमेजका कारण नगरपालिका भित्रका सहकारीहरुलाई असहज अवस्था आउने वातावरण सिर्जना भएको भन्दै उहाँले यि दुइवटा सहकारीका सञ्चालकहरुलाई कार्वाही गरी वचतकर्ताको रकम जस्ताको तस्तै फिर्ता हुने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

बागलुङ नगरपालिकाका नगर उप-प्रमुख राजु खड्काले बागलुङ नगरपालिका नियमन क्षेत्र भित्रका सहकारीहरु ठिक ढंगले सञ्चालन भएको बताउनु भएको हो । हामीले धेरै चरणमा सहकारीहरुको अनुमगन नियमन गरेका छौं,

सहकारीहरुले आफ्ना सदस्यहरुमा लगानी गरेका छन् कि छैनन् भन्ने कुरा हामीले हेरी रहेका छौं, यहा सबै सहकारीहरुले सदस्यहरुलाई नै लगानी गरेका छन् ।

इमेज र शिव शिखरले सहकारी ऐन, मूल्य मान्यता र सिद्धान्तको पालना नगरी सञ्चालन गरेका कारण समस्या आएको भन्दै उहाँले यि दुई वटा सहकारीबाट पीडित भएकाहरुलाई सबैले सहयोग गरेर न्याय दिनु पर्नेमा जोड दिनुभयो । तपाईंहरुसंग भएका सूचनाहरु अनुसन्धानमा संलग्न सुरक्षा निकाय, नगरपालिका र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयलाई उपलब्ध गराउनुहोस, अनुसन्धानमा सबैले सहयोग गरेर समस्या समाधान गरौं, उपप्रमुख खड्काको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले इमेज सहकारीबाट पीडित भएकाहरुलाई तत्काल जाहेरी दर्ता गर्न आह्वान गर्न भयो । उहाँले प्रहरीले अनुसन्धान गरी दोषीलाई पक्राउ गरी कानुनी कार्वाहीका लागि जाहेरी आवश्यक रहेको भन्दै उहाँले पीडितहरुलाई भन्नुभयो, तपाइहरु जाहेरी दिनुस, म अनुसन्धानका लागि सहयोग गर्छु, अपराधमा संलग्न जो सुकै व्यक्ति भएपनि उम्कन नपाउने भन्दै उहाँले राज्यलाई विश्वास गर्न र आवश्यक सूचना दिएर सहयोग गर्न समेत आग्रह गर्न भयो ।

सडक डिभिजन काठमाडौंले वर्षा हुनुभन्दा अगाडी नै सडक मर्मत गरिसक्यो

काठमाडौं । सडक डिभिजन काठमाडौंले आफ्नो क्षेत्रभित्रका सडकहरुलाई वर्षात् अगाडि नै मर्मत गरी सुरक्षित गर्ने कार्य सम्पन्न गरेको छ । काठमाडौं डिभिजनले सडकलाई सुविधा मैत्री बनाउन यस्तै सुधारका कामहरु गर्दै आएको छ । जसको नेतृत्व काठमाडौं डिभिजनका प्रमुख नारायण प्रसाद निहुरे आएपछि सडक डिभिजन काठमाडौंका सडकहरु मानवमैत्री बन्नुको साथै विद्युत प्राधिकरणले खनेर पुर्न बाकी रहेका बाहेक काही पनि खाल्डाखुल्डी नरहने गरी मर्मतको कार्य गरी मानवमैत्री बनाईएको पाईन्छ ।

सडक डिभिजन काठमाडौं अर्न्तगतका सडकहरु बनाउनका लागि टेन्डर भएका पनि तिव्र गतिमा बनिरहेका छन् । पछिल्लो प्रगति विवरण सडक डिभिजन काठमाडौंले सार्वजनिक गरेको छ । वर्षात हुनु भन्दा अगाडी नै सडक डिभिजन काठमाडौंको जिम्मेवारीमा रहेका सडकहरुलाई वर्षात् अगाडि नै खाल्डाखुल्डी रहित बनाउने अभियान स्वरूप यही वैशाख १ गतेदेखि जेठ १० गतेसम्म खाल्डाखुल्डी पुर्ने कार्यले तिव्र गतिमा काम गरेर सम्पन्न गरेको सडक डिभिजन काठमाडौंको साइडमा उल्लेख भईसकेको छ । । जसअन्तर्गत शंखमुल (वानेश्वर-

गौशाला, गौशाला-रातोपुल, थापा थली-त्रिपुरेश्वर,सुन्धारा,



उनले उक्त खाल्डाखुल्डी पुर्ने अभियानलाई समयमा नै सम्पन्न



वीर हस्पिटल- जमल, केशरमहल लैनचौर-पानीपोखरी,महाराजगंज, सोह्रखुट्टे-वालाजु,नक्शाल-कृष्ण पाउरोटी,कमलपोखरी-रातोपुल, मित्रपार्क-लामपोखरी,धुम्बाराही, डिल्लीबजार चारखाल-बालुवाटार, हाडीगाउँ-विशालनगर, टेकु-सोल्दी मोड-कलंकी, सितापाइला-छाउनी, सुन्ध- भद्रकाली (रत्नपार्क) भोटाहिटी,पेप्सीकोला-मुलपानी, चोभार-दक्षिणकाली लगायतका सडक खण्डहरुमा रहेका खाल्डाखुल्डीहरु विद्युत प्रधिकरण र खानेपानीले खनेर पुर्न बाकी रहेका बाहेक अन्य सडकहरुको मर्मत गर्ने कार्य सम्पन्न गरिसकेको सडक डिभिजन कार्यालयका प्रमुख नारायण प्रसाद निहुरेले जानकारी गराएका छन् ।

गर्न लागि पर्ने कार्यलयका कर्मचारी तथा त्यस सडकमा काम गर्ने वेला सहयोग गर्ने ट्राफिक प्रहरी,स्थानीय सबैलाई धन्यवाद दिदै आउदा दिनमा यस्तै सडक डिभिजन काठमाडौंले गर्ने विकासका रचनात्मक कामहरु गर्न अझै धेरै सहयोग हुने विश्वास बढेर गएको बताएका छन् ।

नेपालमा असार, साउनमा बढी पानी पर्ने र सडक खाल्डाखुल्डी भएका ठाउमा पानी जम्ने र सावारी साधन फस्ने सडक पनि भत्कीदै जाने जस्ता समस्या हुदै आएका छन् । र अन्तमा सरकारको बजेट सक्न असारमा हतार हतार काम गरेको भनेर जनताले समेत आरोप लगाउने गर्ने गरेका छन् । त्यो भन्दा फरक ढंगबाट जनताले

चाहेको जस्तै तरि काले अझ नयाँ सोच राखेर शुरु काठमाडौंबाट गर्नुपर्छ भन्ने धारणा राखि सडक डिभिजन काठमाडौंले आफ्नो कार्य सम्पादन प्रगति समयमा नै सार्वजनिक गरेर उदारण पेस गरेको छ । एउटा असल नेतृत्व र कार्य क्षमता अब्बल भएको कर्मचारीले अवसर पायो भने सुन्दर शहरमा चिल्ला पीच र आनान्दसंग सवारी कुदाउन सकिने वातावरण बन्दो रहेछ भन्ने उदारण सडक डिभिजन काठमाडौंले पेस गरेको छ । त्यस डिभिजनको नेतृत्व नारायण प्रसाद निहुरेले गरिरहेका छन् ।

उनले जन आकश मिडियासंग कुरा गर्दै भने “वर्षा हुनुभन्दा अगाडी नै सडक मर्मत गरिसकेपछि सडक पनि सुरक्षित र सडकमा यात्रा सावारी गर्ने सवारी चालक-यात्रु सबै सुरक्षित हुन्छन् । भने राज्यको लगानी पनि सदुपयोग हुने भएको हुनाले हामीले विगतमा भन्दा बढी खटेर काम गरेका छौ । त्यसको परिणाम आएको छ ।” रडक डिभिजन काठमाडौं कार्यालय प्रमुख निहुरेको भनाई हो यो । स्मरण रहोस नेपालमा कोहि काम गर्नन सक्दैन भन्ने हरुका लागि काम गरेर देखा उन सक्ने उदाहरण बनेका छन

रामेछाप डायरी

रामेछापको सुकाजोरमा नयाँ कबर्ड हल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कार्यालय नजिकै सुविधा सम्पन्न कबर्ड हल बनेको छ । करिब साढे चार करोडको लागतमा सुविधा सम्पन्न कबर्ड हल निर्माण सम्पन्न भएको हो ।



१ सय ९ फिट लम्बाइ र ८६ फिट चौडाइ भएको कबर्ड हल भित्र भलिबल मैदान,जिम कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत

रहने नगरपालिकाका इन्जिनियर प्रविण गिरिले जानकारी दिनुभयो ।

संघिय सरकार र रामेछाप नगरपालिकाको साभेदारीमा कबर्ड हल बनेको हो । कबर्ड हलको निर्माण कार्य सम्पन्न भएसँगै अब छिट्टै उद्घाटन गर्ने तयारी गरिएको इन्जिनियर गिरिले बताउनुभयो । ४ करोड ५३ लाख ६५ हजार ४ सय ३३ रुपैयाँ लागतमा सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लिले कबर्ड हल निर्माण गरेको हो ।

रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष समिर कार्कीले सुकाजोरमा सुविधा सम्पन्न कबर्ड हल बन्नु खुशीको कुरा भएको बताउनुभयो । अबका दिनहरुमा नगरपालिकाले आयोजन गर्ने हरेक खेलकुदका प्रतियोगिताहरु उक्त कबर्ड हलमा खेलाईने उहाँले बताउनुभयो ।

गोकुलगंगाबाट सुरु भयो भूमिहीन र अव्यवस्थित बसोबासीका लागि जग्गाको वितरण

रामेछाप जिल्लामा पहिलो पटक गोकुलगंगा गाउँपालिकाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थितबसोबासीहरुलाई जग्गाको निस्सा वितरण सुरु भएको छ । गोकुलगंगा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाका अनुसार गाउँपालिकाबाट राष्ट्रिय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनका लागि निवेदन फारम दर्ताको निस्सा वितरण तथा जग्गा नापजाँच कार्य प्रारम्भ भएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समिति रामेछापको सहजीकरण र गोकुलगंगा गाउँपालिकाको आयोजनामा बुधवारदेखि जग्गाको निस्सा वितरण तथा नापी कार्य प्रारम्भ भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर ६ फर्पबाट निस्सा वितरण तथा नापी कार्यक्रम प्रारम्भ भएको हो । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र सुकुम्बासी तथा अव्यस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउनका लागि निवेदन दिन भनेको थियो ।

सोही अनुसार गोकुलगंगा गाउँपालिकाले पनि सुचना जारी गरी पालिकाभित्रका त्यस्ता नागरिकहरुलाई निवेदन दिन आह्वान गरेको थियो । सो क्रममा पालिकामा भूमिहीन र सुकुम्बासीको ९२ वटा र अव्यवस्थित बसोबासीहरुको एक हजार एक सय वटा निवेदन परेको थियो ।

सो निवेदनमाथि जाँचबुझ र प्रविष्ट गर्ने क्रममा बुधवार फर्पमा वडाअध्यक्ष चन्द्रबहादुर सुनुवारको अध्यक्षतामा बैठक बसी सोही वडाबाट जग्गाको निस्सा र नापी कार्य प्रारम्भ भएको गाउँपालिकाले जनाएको छ । तर, फर्पमा भूमिहीन दलित र सुकुम्बासीहरुको निवेदन परेको छैन भने अव्यवस्थित बसोबासीहरुको ८७ वटा निवेदन परेको छ ।

गोकुलगंगा गाउँपालिकामा हालसम्म ७ सय अव्यवस्थित बसोबासीहरुको निवेदन प्रविष्ट भइसकेको छ । निवेदन दिई छनौटमा परेकाहरुलाई छिट्टै जग्गा व्यवस्थापन गराउनेगरी तयारी थालिएको पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले जानकारी दिनुभयो ।

रामेछाप डुम्रिखर्कका विपन्न र दलित महिलाहरुलाई हाइजिनिक कीट वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्कका विपन्न र दलित महिलाहरुलाई हाइजिनिक कीट वितरण गरिएको छ । शनिवार लायन्स क्लब अफ नेपाल हाइलाइटको



सहयोग र वडा नं ८ को समन्वयमा १२ वर्ष देखि ४० वर्षसम्मका महिलाहरुलाई हाइजिनिक कीट वितरण गरिएको हो

वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङका अनुसार डुम्रिखर्कका विपन्न र दलित एक सय जना महिलाहरुलाई महिनावारी र सरसफाईको बारेमा सचेतना सहित हाइजिनिक कीट वितरण गरिएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,वडाअध्यक्ष सन्तोष तामाङ, लायन्स क्लब अफ नेपाल हाइलाइट, काठमाण्डौका अध्यक्ष ईश्वर भण्डारीले उक्त कीट वितरण गर्नभएको हो ।

पँजीकोष कायम राख्न वाणिज्य बैकलाई चनौती

काठमाडौं। व्यवसाय विस्तारको
चुनौतीबीच घट्दो नाफाले लाभांश
दर (बोनस सेयरसमेत) भरेको र
हकप्रद समेत रोकिँदा बैंकहरुको

नेपालका अध्यक्ष पवन गोल्यानले पत्रकार सम्मेलनमै बोल्दै आएका छन्।

त्यही बैंकर संघका अध्यक्ष सुनिल केसीले भने पत्रकार सम्मेलन मार्फत नै पँजीकोष वद्धि

अफै पुँजी थप्नु पर्ने माग राख्दा
संचालकहरुले फरक राय दिएका
हुन्। संचालकहरु पुँजीकोष बढाउन
हकप्रद जारी गर्दै नहुने बताउँछन्।
जसमा राष्ट्र
बैंक पनि स्वीकृति नदिने अझी

पर्याप्त नहुने देखेपछि सीइओहरुले हकप्रदको विकल्प दिनुपर्ने माग गर्दै छत्त।

न्युनतम पुँजीकोष
कायम नभए राष्ट्र बैकले त्यस्ता
वित्तीय संस्थालाई लाभार्श बाढ्न
समेत रोक लगाउँछ। उनीहरुले
पहिले लगानी भइसकेको ऋण
घटाउनु पर्ने दबाव पछि यो व्यव
स्थाले गर्दा पोहोर पनि केही
बैकले लाभार्श बाँडेनन्। कतिपयले
त पछिल्ला दुई आर्थिक वर्षदेखि
नै नदिएको अवस्था हो। किनभने
पुँजी कोषको स्तर वृद्धि गर्न त्यो
अवितरित नाफालाई बैकहरुले
सञ्चित मनाफामा थपार्छन्।

यसले बैंकहरुलाई पहिले लगानी भइसकेको ऋण घटाउनु पर्ने दबाव पर्थ्यो थप लगानी गर्ने अवस्था नै हुँदैन। जसले लाभान्श दिन्छन्। उनीहरुले पनि बोनस सेयर दिएरै पुँजीकोष बढाउने हो। नभए हकप्रद सेयर जारी गर्नुपर्छ। प्रतिफल दर नै निरन्तर घटिरहेको अवस्थामा बैंकले हकप्रदमा जोड दिएका हुन्। आगामी आर्थिक वर्षदेखि

भन् काउन्टर साइक्लिकल बफर पनि लगाउने राष्ट्र बैंकको तयारी छ। यसपछि ११ प्रतिशत रहेको पुँजीकोषमा अतिरिक्त २.५ प्रतिशत थप्नुपर्छ। अहिले नै पुँजीकोष पुर्‍याउन हाम्रो हाम्रो भएको बेला वाणिज्य बैंकहरुलाई नयाँ भार सृजना हुन्छ। यो व्यवस्था लागू भएलगत्तै तरलता संकट र सीडी रेसियोको दबाबमा रहेका बैंकहरुको कर्जा विस्तारमा थप ह्रास आउने देखिन्छ। अहिले पनि राष्ट्र बैंकले ऋणपत्रलाई सीडी रेसियोमा गणना गर्न दिएको छ। नदिएको भए बैंकहरुसँग कर्जा दिने अवस्था नै हुँदैन थियो।

कसेर बसेको छ। किनकि हकप्रद
निष्कासन गर्दा लगानी थप्ने बोझ
सीइओहरुलाई नभएर संचालकहरुमा
रुमा

थुपिन्छ। खासगरी नियामकीय प्रावधानको तल्लो सीमा हाराहारी सबैको पुँजी कोष अनुपात पुन थालेपछि वाणिज्य बैंकका प्रमुख कार्यकारीहरु अतालिएका हुन्। राष्ट्र बैंकको विद्यमान व्यवस्था अनुसार, बैंकहरुले पुँजीकोष ११ प्रतिशत र प्राथमिक पुँजीकोष घटिमा पनि साढे ८ प्रतिशत हुनैपर्छ।

पूँजीकोष तोकिएकोभन्दा धेरै
भएको अवस्थामा न्युनतम
पूँजीकोषको अनुपात कायम राख्दै
बैंकहरुले बाँकी ऋण दिन सक्छन्।
पुससम्म वाणिज्य बैंकहरुको प्र
ाथमिक पूँजीकोषको अनुपात
१०.१३ प्रतिशत छ। पछिल्लो
तथ्यांक व्यवसाय विस्तार गर्न
पूँजीकोषको यस्तो अनुपात

गर्नपर्ने बाध्यता रहेको बताएका छन्। उनले हकप्रद निष्कासन गर्न राष्ट्र बैकसँग जारी वार्ताका बारेमा पनि उल्लेख गरेका थिए। उनलाई समर्थन गर्दै हिमालयन बैकका सीइओ अशोक राणाले पनि हकप्रद निष्कासन अनिवार्य देखिएको टिप्पणी गरेका छन्।

वाणिज्य बैकका सीइओले राष्ट्र
बैंकसंगको अन्तरक्रियामा पनि
हकप्रद जासिरन माग उठाएका
थिए। तर गभर्नरले कुनै प्रतिक्रिया
दिएका थिएनन्। एकातिर आर्थिक
चक्र चलायमान हुन नसक्दा
व्यवसायिक गतिविधि सबै सुस्त

छान्ना अर्थतन्त्र नै मन्दीउन्मुख छ।
पछिल्लो घटनाक्रमले सुधारउन्मुख
देखिएपनि व्याजदर उच्च तहमा छ,
भने तरलताको अभाव चरम छ।
अर्कोपट्टी अत्यधिक पुँजी थुप्रिँदा
वैकहरूको लगानीमा हुने प्रतिफल
समेत साधुरिँदो छ। यदपी बैकहरूले

पूँजी कोष कमजोर बन्दै गएको छ। तर जोखिमभारित पूँजीकोषको सन्तुलन कायम राख्न बैंकका संचालक र सीइओ नै दुई धारमा देखिएका छन्।

खासमा खस्किएको पुँजीकोषलाई पुनरागमन गर्न वाणिज्य बैंकका सीइओले हकप्रद जारी गर्ने प्रस्ताव गरेका छन्। कमजोर पुँजीकोषले व्यवसाय प्रभावित बन्दैछ। प्रोभिजी नड पनि ह्वाउँ बढेकाले व्यवसाय बढाउन पुँजीकोषको स्तर उठाउने पर्ने अवस्था हो। तर यसप्रति बैंकका सञ्चालक भने सकारात्मक हुन सकिरेका छैनन्।

आगामी आर्थिक वर्षदेखि लागू हुने काउन्टर साइकिलकल वफरलाई २०८३/८४ पछि धकेल्न लागिपरेका बैंकका संचालक हकप्रद वारे भन्ने फरक मत राख्छन्। हकप्रद निष्कासन अहिलेको प्राथमिकता नभएको बैंक तथा वित्तीय परिस्थिति

सरकारले अटो क्षेत्रमा भन्सार बढ्दि गरकोमा नाडाद्वारा विरोध

काठमाडौं । नाडा अटो मोवाइल्स एसोसियसन अफ नेपालले नेपाल सरकारले भनसार वृद्धि गरेकोमा विरोध जनाएको छ । उसले भनेको छ । “नाडाले धेरै समय अघि देखि विद्युतिय सवारी



साधनहरुमा लाग्ने
महशुल दरहरुमा
विभिन्न छुट र
नीतिगत सुविधाहरुको
सम्बन्धमा एउटा
निश्चित र दिर्घकालीन
नीति निर्माणका
लागि सरकारसँग
आग्रह गर्दै आएको
गानैविद्युतिय सवारी
लमा पटक पटक
गराइमा रहेको ठूलो
को विद्युतिय सवारी
पष्टता नभएको देखिन्छ ।
दन हुने हरित उर्जा
कोसिल इन्धनमाथिको
य सवारी साधनहरुको
शुलहरुमा विभिन्न छुट
। तर सरकारले दिएको
बढाउने गर्नाले विद्युतिय
व्यवसाय गम्भिर रुपले
गुतिय सवारी साधनहरु
हेत हदै गएका छन् ।

नबिल बैंकले ल्यायो नबिल
दिगो घर कर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक

गरेको छ। विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजना (त्वदर्घ क्वाकतवप्लवदभि ज्यगकप्लन ियवल) को स्किम अघि सारिएको हो । आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका विच नविल बैकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले

उक्त कर्जा योजनाको अनावरण गरेर अधि बढाइएको हो ।

उत्तले नविल वैकले दिगो बैकडको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताउनु भयो । उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद हुंगनाले नविल बैकले दिगो बैकड क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पार्न भयो ।

साथै बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा शुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारणा राख्नु भयो । उनले नबिलले ल्याएको यस कर्जाले सहूलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने विश्वास गरेका छन् ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति रहेको थियो । नविल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ ।

यस स्किमले देशको आवास निर्माण क्षेत्र भित्र वातावरण मैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ।



अर्थ संसार

नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट
भनेकै आइएमई पे

काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइए
मई पे”ले हालै ‘सिसा पिसाआई डीएसएस प्रमाणीकरण प्राप्त



नेपालको सबै भन्दा सुरक्षित तथा भरपट्टो
भुक्तानी माध्यम आइएमई पे

गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ। आफ्नो स्थापनाकाल देखिनै सेवाग्राहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुराएर नविकरण गरेको छ। आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।

**लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको
अन्तिम सम्भाव्यता**

लक्ष्मी बैंक र सन्नाइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्नाइज बैंकको तर्फबाट सञ्चालक इच्छाराज तातेडले मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

तिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन हुनेछ,

वैशाखमा नगद कारोबार हवातै बढ्यो, आर्थिक कारोबार विस्तार भएको संकेत

काठमाडौँ। नयाँ साल लागेपछि, नगद कारोबार ह्वातै बढेको छ। चैतसम्म पनि नगद कारोबार घटिरहेकोमा वैशाख लागेपछि, ह्वातै बढेको हो। जगत दसैँतिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि, क्रमशः घटिरहेको थियो, तर माघ र फागुनमा केही बढे पनि ठूलो परिमाणमा थिएन। चैतमा ३ अर्ब ६० करोडले घटेको थियो तर वैशाखमा भने १२ अर्ब १० करोड ९८ लाख रुपैयाँले बढेको छ।

नगद कारोबार बढ्नुको अर्थ सर्वसाधारणले आर्थिक कारोबार वृद्धि गरेको विश्लेषण गर्न सकिन्छ, भने अनौपचारिक बजारमा पैसा जान थालेको पनि अनुमान गर्न मिल्छ।

नेपाल राष्ट्र बैंकले वैश्व वैशाखको तथ्यांक सार्वजनिक नगद कारोबार बढेको जनाएको छ। बजारमा माग घटेको र बिक्री भएको सामानको पनि पैसा नउठ्ने समस्या कायमै छ। तरलता अभावसँगै बढेको व्याजका कारण महँगो बढेको छ। अर्कोतिर डलरसँगै पेट्रोलियमको भाउ पनि तुलनात्मक रुपमा माथि नै छ। अन्तराष्ट्रिय आर्थिक गतिविधि पनि घटेर आन्तरिक बजार प्रभावित भइरहेको छ। व्यवसायीहरूले उत्पादनको माग नबढेको, बैंकहरूले खराब ऋण वृद्धि हुँदै गएको, राष्ट्र बैंकले महँगो उकलएको तथ्यांक प्रस्तुत गरिरहँदा नगदको कारोबारमा वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थामा भएको नगदलाई चलनचल्तीको पैसाका रुपमा बुझिँदैन। बैंकिङ प्रणाली बाहिर मान्छेको हातहातमा पुगेको, सहकारी, अन्य संघ संस्थालगायतसँग भएको पैसालाई चलनचल्तीको नोटका रुपमा बुझिन्छ। यस्तो पैसा बढ्नुको अर्थ सर्वसाधारणले आफैँसँग पैसा राख्ने क्रम वृद्धि भएको हुन्छ। पछिल्ला दिन सहकारीदेखि बैंकसम्म नै नगद कारोबारमा हिनामिना भएको खबरहरू सार्वजनिक भएको छ। त्यसले पनि नगद आफैँसँग राख्ने प्रवृत्ति बढेको देखिन्छ।

पृष्ठ २ को बााकी...

होला । तपाईं समस्यामा पर्नु भयो, हामी सबैलाई चिन्ता छ, यो समस्या समाधानमा सबै मिलेर अगाडि बढौं भन्ने कि ? घर घरमा गएर अब सबै सहकारी बन्द गर्छु भन्दै हिड्ने ? यस्ता विषयमा अलि गंभिर बनौं । सहकारी समुदायको हो । हिजो तपाईंले सानो व्यवसाय सञ्चालन गर्दा सहयोग गर्ने यही सहकारी थियो, आज साना व्यवसायीहरु धमाधम सटर बन्द गरेर गाउँ र विदेश पस्दैछन्, सहकारीले ऋण दिन छोडे, ठुला व्यापारीले उधारो दिन छोडे, नगद पैसा आफुसंग छैन, कसरी व्यवसाय सञ्चालन गर्ने, यस्तो अवस्था अब दैनिक बढ्दै जाने छ । त्यसैले समस्याको समाधान खोजौं, म विग्रीए, अब अरुलाई पनि बिगार्छु, अरु पनि सबै विग्रीएका हुन भन्ने तरिकाको प्रचार पनि नगरौ र यस्ता प्रचार को विश्वास पनि नगरौ भन्ने मेरो अनुरोध छ ।

जुन सहकारीले सदस्यलाई आधार बनाएको छ, सदस्यसंग मात्र वचत संकलन गरेको छ र सदस्यहरुलाई मात्र ऋण लगानी गरेको छ, जुन संस्थाले सहकारीको नियम अनुसार एउटै व्यक्तिलाई धेरै ऋण लगानी गरेको छैन, जुन संस्थाले ऋण लगानी गर्दा प्रयाप्त धितो र जमानत लिएको छ, त्यो संस्था मात्र चल्ल । सदस्यहरुले यस्ता कुरा नबुझेका कारण वा बुझेर पनि नबुझे भै गरेका कारण सहकारीमा समस्या आएको हो । इमेज जस्तो सहकारी विग्रीयो भने अरुको के होला ? भन्ने होइन, इमेज जस्तो गरेर सञ्चालन भएका अरु पनि धेरै नै बिग्रीका छन् र आगामी दिनमा पनि बिग्रन्छन् भन्ने चेत सदस्यहरुमा आउन जरुरी छ । यतिवेला सबै सहकारी एउटै हुन भन्ने प्रचार गर्नेहरु मध्ये मैले भेटाएका केही व्यक्तिहरुको बारे मा चर्चा गर्दछु । एकजना व्यक्ति जो समाजमा मुर्धन्य कहलिन्छन् । उनले अब सबै सहकारी डुबे,

सहकारीले पैसा फिर्ता गर्न सक्दैनन् भन्दै बजारका चोक चोकमा कुरा गरेको सुनेपछि, मैले यिनले किन यति धेरै सहकारीको विरोध गरेका छन् भनेर खोज्न थालेको म आफैँ अचम्ममा परे । उनले विभिन्न २२ वटा सहकारी संस्थाबाट ४ करोड १९ लाख ६२ हजार ९ सय ५३ रुपैया ऋण लिएका रहेछन् र धेरै सहकारीमा ऋणको भाखा नाघे को रहेछ । सहकारीबाट त्यति ठुलो ऋण लिएका व्यक्ति जो र भ्रै व्यवसाय पनि सञ्चालन गर्छन्, उनलाई सहकारी बन्द भए पैसा तिर्न पर्ने थिएन भन्ने लागेको छ । सहकारीहरु बिग्री भने फाइदा हुने यिनी र यस्तालाई हो भन्ने भ्रम यिनलाई छ । जनताले जम्मा गरेको रकम आफ्नो घर जग्गामा लगाएर समस्या पार्ने देवकुमार नेपालीहरु जस्तै सहकारीबाट ऋण लिएर तिर्न नपरे हुन्थ्यो भन्दै सहकारीको बदनाम गर्दै हिड्ने यिनी जस्ता व्यक्तिलाई पनि राज्यले कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।

एउटा व्यक्तिको बारेमा सोध खोज गरेर पत्ता लगाउदा यति धेरै ऋण लिएको पाइयो भने अरु पनि धेरै यस्ता व्यक्तिहरु होलान जसले सहकारी बन्द भयो भने ऋण तिर्न नपर्ने खुशीयाली मनाउने हिडेका छन् । इमेजमा र शिव शिखरमा पो त सञ्चालकहरुले पैसा चलाएर उनीहरु आफैँले जग्गा बिक्री गरेर तिर्छौं भन्दैछन्, अन्य सहकारीहरु जसले ऋण सदस्यहरुलाई लगानी गरेका छन् तिनले त आफ्नो जग्गा बेचेर होइन, यिनै ऋणि सदस्यहरुको जग्गा बिक्री गर्नेछन् । तिनलाई खराब ऋणीका रुपमा समाजमा पहिचान गराउने छन् । सहकारी बाट ऋण लिएर तिर्दिन भन्ने व्यक्तिलाई सहकारीका सदस्यहरुले बाँकी राख्लान र ? आफ्नो पैसा लगेर फिर्ता नगर्नेहरुलाई कति समस्या आउला त्यो त समयले बताउला नै ।

अन्य सहकारीका सदस्यले के गर्ने त ?

सबै भन्दा पहिला त आफु सदस्य भएको संस्थाका बारेमा जानकारी लिउ । संस्थामा राखेको शेयर रकम र वचत रकम कसरी र के मा परिचालन भएको छ । सहकारीले वचत तथा ऋण बाहेक अन्य क्षेत्रमा लगानी गरेको छ भने अवस्था कस्तो छ । फाइदा वेफाइदा के छ । घाटामा गएको छ भने शेयर रकम फिर्ता नहुन पनि सक्छ । तर जति सुकै घाटामा गएपनि सहकार िहरुले वचत भनेर संकलन गरेको र कम सदस्यहरुलाई फिर्ता गर्ने पर्छ । संस्था नाफामा भए मात्र होइन घाटामा गएको भएपनि वचत भनेर उठाएको रकम फिर्ता गर्ने दायित्व सञ्चालक समिति र लेखा सुपर िवेक्षण समितिको हो । आफ्ना सदस्यहरुबाट वचत संकलन गरे को रकम जथाभावी लगानी गरे को पाइएमा त्यसको सबै दोष सञ्चालक समिति र लेखा सुपर िवेक्षण समितिमा जान्छ । त्यसै ले सहकारीको अन्तिम जवाफदेही सञ्चालकहरु हुन भनिएको हो ।

सदस्यहरुमा ऋण लगानी गरे को छ, विधिसम्मत रुपमा लगानी गरिएको छ भने डराउनु परेन, किनकी भोली ऋणीसंग उठाउने र वचत फिर्ता गर्ने हो । त्यो भन्दा पहिला सदस्य केन्दीत कारोबार गरेका संस्थाका शेयर सदस्यहरुले संस्थाका बारेमा बुझेर संस्था सञ्चालनमा सहयोग गर्नु पर्दछ । आफु सदस्य भएको संस्थालाई समस्या पर्न नदिन संस्थाका शे यर सदस्यहरुको भूमिका बढाउन आवश्यक छ । इमेज सहकारीका केही सञ्चालकहरुले देव कुमारले फसायो भनेर विज्ञप्ती निकाले को पनि देखियो । साधारणसभामा दस्तखत गर्ने, संस्थाको बैठकको निर्णयमा दस्तखत गर्ने अनि म सदस्य होइन, फसाए भन्नुको पनि कुनै तुक छैन ।

सहकारीका सञ्चालकहरुले बुझ्नु पर्ने यो छ कि तपाईंहरु सञ्चालक भएको संस्था संकटमा पत्यो भने त्यसको वचत फिर्ता गर्ने दायित्व

तपाईंहरुको हो । त्यति मात्रै होइन, तपाईं यो भन्दा अघिल्लो सञ्चालक समितिमा हुनुहुन्थ्यो, त्यो समितिले ऋण लगानी गरेको उठेको छैन वा फसेको छ, गलत ठाउँमा लगानी भएको छ भने पनि तपाईं उम्कन पाउनु हुन्न, लगानी गलत ठाउँमा तपाईंले गर्ने अनि ऋण फस्यो भने म त सञ्चालक समितिबाट हटि सके भन्न पाइदैन । त्यसैले सम्पूर्ण सहकारीका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुले बुझ्न पत्यो कि तपाईंको सहकारीको वचत फिर्ता गर्ने सम्पूर्ण दायित्व तपाईंको हो, सहकारी ठिक ढंगले चलेन, चलाउन सकिएन र वचत फिर्ता गर्न सकिएन भने सहकारीको नियमनकारी निकायले तपाइहरुबाट नै वचत फिर्ता गराउने हो । त्यसैले राम्रो हुने समयमा हौंसिएर सञ्चालक समितिमा बस्ने, अष्टेरो आएपछि विज्ञप्ती निकालेर म छैन, हैन भन्ने कुराको अर्थ हुदै न । सबै सञ्चालकज्युहरुलाई जिम्मे वार बन्न, आफ्नो संस्थामा समस्या आउन नदिन व्यवस्थापन कर्मचारी हरुसंग समन्वय गर्न, सबै शेयर सदस्यहरुलाई संस्थाको अवस्थाका बारेमा जानकारी गराउन पनि सञ्चालकहरुको भूमिका प्रभावकारी हुन आवश्यक छ ।

अर्को विषय पनि यतिबेला चर्चामा छ । इमेज र शिव शिखर मा समस्या आएपछि वागलुङ बजार आसपासका केही सहकारी हरुकै रकम त्यहाँ रहेको पाइयो । के सहकारी संस्थाले आफ्नो रकम सहकारी संस्थामा राख्न पाइन्छ ? सञ्चालक समिति, लेखा सुपरीवे क्षण समिति र व्यवस्थापनले के हेरी रहेको छ । सहकारीको पैसा सहकारी मा राख्न पाइदैन भन्दै हिड्नेहरुकै संस्थामा सहकारीको पैसा छ भन्ने पनि व्यापक छ, त्यसैले सम्पूर्ण शेयर सदस्यहरु, सञ्चालक र लेखा सुपरीवेक्षण समितिले यस्ता विषयमा ध्यान दिन आवश्यक छ ।

सेयर लगानीकर्तालो पूजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गर्दै



काठमाडौं । सेयर लगानीकर्ता हरूले पूजीगत लाभकरलाई अन्तिमकर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । उनीहरुले सेयर

कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउँदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्। व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७

दशमलव ५ प्रतिशत पूजीगत लाभकर अन्तिम गर्नपर्ने, पूजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन्। प्रदर्शनमा सहभागीहरुले आर्थिक विधेयक संशोधन गर, पश्चगामी करनीति खारेज गर, लगानीकर्तामाथि जालभेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।प्रदर्शनमा राख्पा सांसद हरि ढकालले ऐकबद्धता जनाउँदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

लगानीकर्ताको सम्पतिमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए। उनले यस मुद्दालाई सम्पुर्ण लगानीकर्ताहरु एकजुट भएर अघि बढाउन सुझाव दिए। उनले यस विषयमा संसदमा शसक्त रुपमा आवाज उठाउने जानकारी दिए। यता अर्थमन्त्री डा। प्रकाशशरण महतले भने सेयर लगानी कर्ताहरु आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन्।

विवेकशील साभाले आशुतोष प्रधानलाई दियो प्रवक्ताको जिम्मेवारी



काठममाडौं । विवेकशील साभाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ ।पार्टीकेशुरुबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।

विवेकशील साभा पार्टीका नव नियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुना त्रिभुवन विश्व

विद्यालयमा ‘संस्कृति पर्यटन ‘ का पीएचडी स्कुलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्वक सम्पन्न गरिसकेको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए ।विभिन्न सामाजिक-राजनीतिक अभियानको नेतृत्व गरिसकेका प्रधान विधि र

बाँकी पृष्ठ ७ मा

खेलकुद

मलेसियाविरूद्ध नेपालको लगातार दोस्रो जित यस्तो छ ?

मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ । बिहीवार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियालाई २७ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन



जोड्यो । नेपालका लागि सीता रानामगरले २१ रन जोडिन् भने ज्योती पाण्डेले २३ रनको योगदान गरिन् । इन्दू बर्माले २० रन बनाउदा कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन् । रुबिनाले रनआउट हुनुअघि १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन् । १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो । उसका लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ५४ बलमा ६ चौका हिकोइन् । बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १-१ विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा पराजित हुँदा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । आजको जितसँगै नेपालले सिरिजमा २-१ को अग्रता लिएको छ ।पहिलो चोटी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको वाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । नेपालका लागि रुबिना क्षेत्री सीता राना मगरले समान -२ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो । नेपालका लागि सम्फना खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाइन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिएकी छन् ।

१९ औ एसियन गेमको कराँते सेलेक्सन सात दोवाटोमा भडप

काठमाडौ । १९ औ एसियन गेम कराँते सेलेक्सनको लागि भएको ११ममा भडप भएको छ । उक्त गेममा सहभागी गेमका प्रिस्पर्गका लागि आएका प्रशिक्षक र आयोजक टिम बीच विवाद हुदा मुक्का हानाहाना किक प्रहार सम्मका घटना भएको छ ।महिले सात दोवाटोस्थित एन्फाको कवडहलमा विवाद पछि जेठको चर्को घामभन्दा पनि खेलाडी, कोच आयोजनहरुको टाउको बढी तातेको छ । नेपालका हरेका क्षेत्रमा गणतन्त्र पछि गिदै गएको साख खेलकुद क्षेत्रमा समेत देखिन थालेको छ ।

मेस्सीले फेरि एक पटक कीर्तिमानी गोल गर्न सफल

लियोनेल मेस्सीले फेरि एक पटक कीर्तिमानी गोल गर्न सफल भएका छन् । शनिवार स्ट्रासबर्गविरुद्ध गोल गर्दै पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोड्न सफल भएका हुन् ।



खेलको ५९ औँ मिनेटमा किलियान एम्बाप्पेको पासमा मेस्सीले गोल थिए । यो युरोपका शीर्ष ५ लिगमा उनको ४ सय ९६ औँ गोल थियो । योसँगै उनले रोनाल्डोको ४ सय ९५ को रेकर्डलाई पछि पारे । खेलमा पीएसजी १-१ को बराबरीमा रोकिएको थियो । बराबरीमा बाबजुद टोलीले रेकर्ड ११ औँ पटक लिग वानको उपाधि पनि उचालेको छ । यो सिजन लिगमा मेस्सीले १६ गोल गर्नका साथै १६ वटा गोलको सिर्जना गरेका छन् । पीएसजीका लागि उनको कूल ३२ औँ गोल थियो । उनले यो सिजनको अन्त्यमा क्लब छाड्ने चर्चा रहेको छ ।

पृष्ठमा १ को बाकी...

भारतको विषयले अन्य शक्ति राष्ट्रलाई चलखेल गर्न कति फाईदा पुग्ला ? यो निक्कै गम्भिर विषय हो । त्यस्तो अवस्था आउन दिनुहन्न भन्ने नेपाललाई पनि थाहा छ । भारतलाई पनि थाहा छ । त्यस्तो अवस्था आयो भने बढी घाटा भारतलाई नै हुनेछ । भारतको एकछत्र व्यापार गर्ने देश नेपाल मात्रै हो कारोबारमा धेर थोर होला ।

त्यसकारण त्यो नितान्त अखण्ड भारतको समयमा भएका भारत वर्षको नक्सा राखिएको भारतले समेत जानकारी दिइसकेको छ । त्यो अविलम्ब हटाइनुपर्छ । यो हटाइनु पर्छ नेपाली जनताको भावनाको विषय हो । राजनीतिक दलहरुको यसमा कुनै भुमिका हुने देखिदैन ।

तर पनि त्यसै विषयलाई लिएर नेपालका खोक्रा राष्ट्रवादको खेती गरेर नेता बनिरहन खोज्ने हरूको लागि मशला बनेको छ । राज नीतिक दाउ कुरेर बसेको एमाले लाई त भनै के मुद्दा पाइ एला र आन्दोलनको विउ रोपौला भन्ने भईरहेको वेला प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई लिएर राके जुलुस सिट्टी जुलुस जस्ता नारा धन्काउदै युवा संघ नामको संगठनलाई एमालेले योपटक पनि प्रयोग गर्‍यो । यस्ता हर्कतहरु नेपालमा यो पाली मात्र भएको होइन जव जव नेपालका प्रधानमन्त्री, मन्त्रीहरु देशको नेतृत्व गरेर विदेश भ्रमणमा जा(न्छन् । केही न केही आरोप विपक्षी दलले र प्रजातन्त्रलाई छाडा व्य(वस्थाको रुपमा प्रयोग गर्ने नेपाली जनता पनि यस्ता विषयमा भाग लिने गरिरहेका छन् । त्यसैमाथि भारत र नेपाल जति धेरै खुल्ला सीमाना जोडिएको छ । त्यतिनै तिकतता पनि हुने गरेको छ । त्यो भनेको भारतमा राजनीतिक प्रशिक्षण लिएकाहरुलाई भारतले नै हामीलाई गाली गर्नु काम पनि हामीले भनेकै मान्नु भनेर सिकाएर पठाएका हुन्छन् । जनता पनि हो न हो त्यसै नेताहरुको पछि लागेर भारतको विरुद्ध नारा लगाउछन् । तर ति भारत विरुद्ध नारा लगाउने पार्टीका नेताहरु चै भारतमा बसेर भारतीयले बनाएको योजनामा नेपाललाई द्वान्द्धमा पसाएर भारतीय सामान नेपाली बजारमा एकछत्र राज गर्ने नीति बनाई रहेका हुन्छन् । जनता चै हामी भारत विरोधी हौ भनेर मख्ख परेका हुन्छन् ।

नेपालीहरु जिन्दावाद र मुर्दावाद नारा लगाउदै कहिले राजतन्त्र

विरुद्ध नारा लगाउदै कहिले राणा विरुद्ध नारा लगाउदै बसेका हुन्छन् । त्यही अस्थिरताको फाइदा उठाउदै भारतले नेपालमा उद्योग धन्दा व्यापार चौपट भएको मौका छोपी कुइएको गोलभेडा समेत विक्री गरेर नेपालको धन भारतमा लान्छ । नेपालीहरु वातावरण विर्गने नाममा गोदावरी मार्वल बन्द गर्छौ । एभरेष्ट सिमेन्ट काराखाना बन्दा गर्छौ । रोजगार गुमाउछौ । कारखानामा काम गर्न गएकाहरु अधिकारको नाममा सुति सुति कोठामा घरमा तलवको माग गर्छौ । अनि सबै उद्योग कलकारखाना बन्द हुन्छन् । बेरोजगार बढ्छन् । त्यही मार्वल, सिमेन्ट, कपडा, जुता, सबै भारतवाट आयात गरेर प्रयोग गर्नुपर्छ । यस्तै गराउनलाई भारतले योजना बनाई प्रजातन्त्रको नाममा रोपेको विउ भागिएको भन्न सकिन्छ । त्यो भन्ने आधार भनेको २००४ सालमा भारतमा स्थापना भएको नेपाली काँग्रेस, २००६ सालमा भारतमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी, रकुनै भुमिगत स्थानमा २०५२ सालमा स्थापना भएको माओवादी पार्टी यी तिन शक्ति नेपालको राज्यसत्तामा यतिवेला आशिन छन् । यो सबै भारतको आर्शिवादमा भएको मान्न सकिन्छ । नेपाली काँग्रेस, प्रापरिषदलाई २००७ सालमा भारतीय योजनामा त्रिप क्षिय सम्झौता गराई शक्तिमा ल्याईदिएको थियो । भने २०४६ सालमा नेपाली काँग्रेस र सात वाम घटकलाई गणेशमानको च्याक्सीवारी र विराटनगरको कोइराला निवास(वाट नेपाली काँग्रेस र त्यतिवेलाको नेकपा(माले) पछि एमाले भएको पार्टीलाई सत्तामा भारतले नै स्थापना गरिदिएको देखिन्छ । २०४६ सालमा भारतले नाकाबन्दी गरेर नेपालको पञ्चायलाई फाल्न भुमिका खेलेको, २०६२ साल मंसिर २ गते भारतमा भएको १२ बुदे दिल्ली सम्झौता गराई सातदल र माओवादी थपेर आठ दल त्यसमा भारतको त्यतिवेलाको सरकार काँग्रेस आई जोडेर नौदलीय शक्तिमा स्थापित भएको कारण यसको पुष्टि हुन्छ । राजनीतिक ईतिहासका संगालोमा पनि यि विषयहरु पढ्न पाइन्छ । उल्लेख गरिएका छन् । घटनाहरु साक्षी छन् । स्मरणीय विषय यो छ । नेपालको बहुदलीय व्यवस्था स्थापना पछि उद्योग कलकारखाना नीजिकरणको नाममा स्वाहा बनाउने काम सरकारमारेहेकोत्यतिवेला अर्थात २०४८ सालको नेपाली काँग्रेस, एमालेले कूनियोति तरिकाले उद्योग

कलकारखाना स्वाहा बनाएका थिए । उनिहरुलाई बाध्यता थियो भारतमा बसेर राजनीति संरक्षण लिएको र भातको आडमा परिवर्तन भएको विश्वास काँग्रेस एमालेले गर्ने गर्दथे । भारतले अह्नाएको काम खुरुखुरु यि दुई एमाले काँग्रेसले गरेका थिए। देखावटी रुममा नेपाली काँग्रेस सरकारमा भएको बेला गिरिजा प्रसाद तत्कालीन प्रधानमन्त्री हुदा भारत भ्रमण जादा एमालेले अहिले जस्तै देखावटी विरोध गर्ने गर्दथ्यो । ति विरोधका लागि विरोध मात्र थियो । त्यस्तो थिएन भने महाकाली सम्झौता, टनकपुर सम्झौता, कोशी सम्झौता, गण्डक सम्झौतामा हस्तक्षर गर्ने एमालेहरु, काँग्रेसहरु, राप्रपाहरुले अहिलेसम्म नेपाली जनतालाई स्पष्ट जवाफ किन दिदैनन् । त्यसैगरी वाम पार्टीको रुपमा नाडलो, फुडलो, डोको जस्ता भुरे टाकुरे पार्टी खोलेर बसेका र त्यसैगरी प्रजातान्त्रिक नामका भुरे टाकुरे पार्टी खोलेर बस्नेहरूसँग माहाकाली सम्झौता भएको ३० सौ बर्ष पुग्न लाग्दा समेत तथ्य किन बाहिर ल्याउन सक्दैन र त्यसैको कार्यन्वयनमा किन लाग्दैनन् । तिनलाई पनि भारतमा जादा पाइने तमाखु आलोपालो गर्नेगरी पार्टी फरक भएपनि विगतमा एउटै पार्टीको लडगुठी भएको भावनाले म उता जान्छु त यता आन्दोलन गरेको जस्तो गर है भनेर गरेका नाटकहरु हुन भन्ने जस्ता घटनाले देखा उछन् । त्यसकारण नेपालमा उद्ने गरेका भारत विरोधी आन्दोलन पनि भारतको काँग्रेस आई र भाजपा, अहिले उदाउदै गरेको आम आदमी पार्टीकानेपालसँगका उठबसले पनि प्रभाव पार्न थालेको छ । तर भारतीयहरुको परराष्ट्र नीति एउटै छ । नेपालको सन्दर्भमा सरकार पिछ्नेको व्याख्या र नेपालको हितमा हुने सम्झौताहरु भएपनि कार्यन्वयनमा समस्या हुदै आएको छ । यसको निरुपण जवसम्म राष्ट्रलाई आत्मनिर्भर बनाउन राणाकालीन अवस्थाका उद्योग र महेन्द्रकालीन उद्योगहरुले सृजना गरेका रोजगारको आधारलाई मान्ने साझा नीति, अन्तर्राष्ट्रिस्तरमा सवल कुटनीटिको लागि स्वस्थ प्रतिस्पर्धा गर्न सबै राजनीतिक दलहरुले बनाउदैनन् । यस्ता गफ गरेर कहिले भारतलाई गाली गरेर, कहिले अमेरिकालाई गाली गरेर, कहिले चीनलाई गाली गरेर प्राप्ति हुने केही पनि देखिदैन । त्यसैले पहिला नेपालको सम्भावना भएका

क्षेत्रहरु के के हुन पहिचान गरेर विश्व बैकसँग ऋण लिने होकी, एसियाली विकास बैकसँग लिने हो वाचाइनिज एक्जिम बैकसँग वा अन्य कुनै विकसित धनि राष्ट्रसँग सहूलियत दरमा केही समयको लागि ठुला स्केलका उद्योग खोल्न ऋण लिएर भएपनि देश भित्र रोजगार सृजना गर्न सक्नुपर्छ । रोजगार सृजना गरेर देशलाई अर्थिक रुपमा सम्पन्न बनाउने र सबै सम्पन्न नेपाली भएपछि त्यसपछि नेपालले भारतलाई अमेरिकालाई गाली गर्ने होइन ति देशका मानिसहरु लाई नेपालमा स्थापना भएका कम्पनीहरुमा भर्ना खोलेर काम लगाउने हो । यस्तो योजना पो नेपालीले बनाउनु पर्ने हो । कोही भारतमा जादैमा के के गरे भनेर प्रचार गर्ने अर्को थरी भारतमा गएर के के सिद्धयायो भनेर प्रचार गर्ने यसरी देशको विकास हुदैन । चिनका देड स्याओपिडले आर्थिक रुपमा सम्पन्न हुन खुल्ला अर्थ नीति लागु गरेका थिए । त्यतिवेला चिनमा निक्कै विरोध हुदाहुदै पनि देडले भनेका थिए, “विरालो कालो होस वा सेतो विरालोको काम मुसा मार्ने हो ।” हामी नेपालीले त्यस खालको नीति अवलम्बन गर्ने वेला आएको छ । नेपालमा अमेरिकाले लगानी गरोस कि भारत वा चीनले लगानी गरोस समस्या होइन हा झो नीति भित्र बसेर काम गरोर र यतिवेला नेपालीहरु बेरोजगार भएर विदेश गएका छन् । उहिह रुलाई रोजगार सृजना गर्ने र गरिवी हटाउने काम पहिलो हो । संसारको सत्रु भनेको नै गरिवी हो । पहि ला गरिवी हटाउन सक्नुपर्छ । त्यो हटाउने भनेको नै राजगार सृजना गरेर हो । यो काम गर्न थालौ । जव मानिसमा आर्थिक सम्पन्नता हुदै जान्छ तब हरेक कुराहरु मिल्दै आउछन् । त्यसो गर्न सकिएन भने भोलि सरकारमा एमाले पुग्यो भने माओवादीले यसैगरी विरोध गर्छन । यस्तो चलनले मुलुकको हित हुदैन । मुलुकको हित हुने काममा सबै राजनीतिक दलहरु जिम्मेवार हुनुपर्छ । जिम्मेवारी लिन आनाकानी गरिरहने हो भने ईतिहासको पानामा पनि नेपलका राजनीतिक दलहरु नभेटिने गरी लोप हुन सक्ने खतरा बढ्दै गएको छ । यस्ता प्रश्नहरुको उत्तर खोज्ने वेला आएको छ । के नेपालका आयातित पार्टीहरुले गल्तीलाई सच्याएर स्वचालित तरिका अपनाएर देश र जनताले खोजेको उत्तर दिन सक्लान् ?

अन्तराष्ट्रिय समाचार

चीनलाई उछिन्दै भारत के विश्वशक्ति बन्न सक्ला

संयुक्त राष्ट्रसङ्घका अनुसार चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको छ। भारत के छिमेकी देश चीनजत्तिकै अथवा उसलाई पनि जितेर अझ शक्तिशाली बन्न सक्ला?



अर्थतन्त्र, भूराजनीतिक प्रभाव र सैन्य सामर्थ्यको दृष्टिकोणले बेइजिङ अझै अगाडि छ। तर विज्ञहरुका अनुसार अवस्थामा परिवर्तन आइरहेको छ। सन् २००१ मा अर्थतन्त्रतर्फ नोबेल शान्ति पुरस्कारबाट सम्मानित माइकल स्पेन्सका अनुसार भारतको “समय आइसकेको” छ। “भारतले चीनलाई जित्ने छ,” स्ट्यान्डफर्ड यूनभर्सिटीका डीन तथा प्राध्यापक स्पेन्सले बीबीसीसँग भने। “चीनको आर्थिक वृद्धिदर मन्द हुने छ, भारतको हुने छैन।” सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हुँदा भारत दङ्ग हुनुपर्छ कि चिन्तित? सुरक्षा चुनौती बढेको भन्दै लगानी बढाउदै यूके, चीन र विश्व व्यवस्थावारे चर्चा किन?चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो। त्यो भनेको भारतको अर्थतन्त्रभन्दा पाँच गुनाले बढी हो। भारत पाँचौँ ठूलो अर्थतन्त्र हो।

“चिनियाँ शैलीमा” वृद्धि हासिल गर्नका निम्ति तुलनात्मक रूपमा सानो मध्यमवर्ग भएको भारतले शिक्षा, जीवनस्तर, लैङ्गिक समानता र आर्थिक सुधारका क्षेत्रमा लगानी गर्नपर्ने हुन्छ। अनि विश्वशक्ति बन्नु भनेको जनसङ्ख्या र अर्थतन्त्रभन्दा अझ पर जानुपर्ने कुरा हो।विश्वशक्ति बन्ने कुरा भूराजनीतिक र सैन्य शक्तिमा निर्भर गर्छ जुन मामिलामा चीनभन्दा भारत निकै पछाडि छ। सफ्ट पावर अर्थात् सौम्य शक्ति ले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। बलीवुड चलचित्र उद्योगले प्रभावकारी ढङ्गले भारतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गरिरहेको छ र नेटफ्लिक्समा नयाँनयाँ कीर्तिमान बनाइरहेको छ। तर चाइनाबुड को प्रभाव पनि देखिन्छ। तीव्र रूपमा बहिरहेको चिनियाँ चलचित्र उद्योगले सन् २०२० मा विश्वभरिको बक्स अफिस मा पहिलो पटक हलीवुडलाई पछाऱ्यो र सन् २०२१ मा पनि त्यो क्रमलाई निरन्तरता दियो।

महाशक्तिराष्ट्रबीच हुनसक्ने द्वन्द्वबाट बच्न चीनसँग वार्ता आवश्यक

संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी बाट बच्न चीनसँग वार्ता गर्ने ‘आवश्यक भएको बताएको छ। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेका तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ। चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वशर्त भएको बताएका छन्। अस्टिनले सङ्गिला डायलग नाम दिइएको सम्मेलनमा भने विशेष गरी अमेरिकी र चिनियाँ रक्षा र सैन्य नेताहरुबीच सञ्चारको खुला रेखाहरु आवश्यक छन्। हामी जति धेरै वार्ता गर्छौं, त्यति नै हामी सङ्घट वा द्वन्द्व निम्त्याउन सक्ने परिणाम र गलत अनुमानबाट बच्न सक्छौं। शीर्ष अमेरिकी अधिकारीहरु क्षेत्रीय गठबन्धन र साभेदारीलाई बढावा दिन अधिक आक्रामक चीन र उत्तर कोरियासँगको बढ्दो शत्रुतालाई कम गर्न एसियाको भ्रमणमा छन्। यसै अभियानका लागि उहाँले यो साता जापानको पनि भ्रमण गरेका थिए। अष्टिन समझदारी निर्माण गर्न कुटनीतिक पहलका लागि भ्रमणका क्रममा भारत पनि पुग्नेछन्। शनिवार आफ्नो सम्बोधनमा अस्टिनले विश्वका दुई शक्तिवाली अर्थात् अन्त्राष्ट्रका सेनाबीच सङ्घट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीनले थप गम्भीरतापूर्वक संलग्न हुन नचाहेकोमा आफूलाई दुःख लागेको बताए। आइतवारको बैठकलाई सम्बोधन गर्नेलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अस्टिनलाई लीसँग आधिकारिक कारोबार गर्नबाट नरोकेको बताएको छ। अस्टिनको टिप्पणीलाई लिएर तत्काल प्रतिक्रिया दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ताङ हेफेईले पेन्टागन प्रमुखले ‘धेरै भूटा आरोपहरु लगाएको बताए। चिनियाँ प्रतिनिधिमण्डलका अर्का सदस्य वरिष्ठ कर्नेल झाओ सियाओभुओले चीनलाई के गर्ने भनेर वासिङ्टनको निर्देशनको कुनै अर्थ नभएको बताए।

रासुमनेको ३९ सौँ भर्च‘अल सुसेली वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा सुसेलीका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको सभापतित्व, कवि कलानिधि दाहालको विशिष्ट आथित्य र गंगा लिगल विशेष अथिती रहेको राष्ट्रिय सुसेली मञ्च नेपालको ३९ सौँ कार्यक्रममा भक्तपुर सुसेली मञ्चलाई स्वागत सहित बधाई र शुभकामनाका साथ मञ्चक उपध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गरि सन्चालन गर्न भएको थियो ।


भक्तपुर सुसेली मञ्च तदर्थ समितिमा निम्नलिखित कवि साहित्यकारहरू चयन हुनुभएको छ ।

१. संयोजक कवि रामशरण न्यौपाने २. उपसंयोजक कवि तेजकृष्ण श्रेष्ठ ३. सचिव कवि डिल्लीप्रसाद मुलतिहुन ४. सहसचिव कवि विश्वनाथ ढुंगेल ५. कोषाध्यक्ष कवि बिके माकजु ६. सहकोषाध्यक्ष कवि छन्दविज्ञान निरौला ७. सदस्य कवि सावित्री गेलाल ८. सदस्य कवि सालिकराम दाहाल ९. सदस्य कवि ॐ नरहरि श्रेष्ठ १०.सदस्य कवि श्याम माकजु ११.सदस्य कवि मैयाँ सुर्खेती

भक्तपुर सुसेली मञ्चका सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । सुसेली मञ्चका अध्यक्ष भमरकोटेकी ममतामयी आमा ९६ वर्षको उमेरमा गत वैशाख २७ गते परमधाम हुनुभएकोमा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरि सुरु गरिएको यस कार्यक्रम २२ जना कवि साहित्यकारहरूको उपस्थितिमा संचालित थियो । कार्यक्रममा विशिष्ट अतिथि कलानिधी दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले सुसेली प्रति समर्पित रहेर आत्मा देखि सुसेली लेख्नु र गाउनु भएकोमा अत्यन्तै खुसी लागेको बताउनु हुँदै भक्तपुर सुसेली मञ्चलाई बधाई सहित शुभकामना दिँदै आफूले रचना गरेका १० वटा नियात्रा सुसेली गाएर सुनाउनु भयो । उहाँ आजै बिहान न्युजिल्यान्ड पुग्नु भएको हो ।

यसैगरी विशेष अतिथि गंगा लिगलले भक्तपुर सुसेली मञ्चलाई शुभकामना दिँदै आफ्नो अधिकारका लागि नारीहरू आफैँ जागरुक हुनुपर्ने सन्देशका साथ सुसेली मनोरम विधा हो र सुसेलीको कार्यक्रममा आउँदा मन अत्यन्तै रोमान्चित र आनन्दित हुने कुरा दोहोर्‍याउनु हुँदै आफूले रचनागरेका व्यंग्यात्मक र देशप्रेम सम्बन्धि १० सुसेलीहरू वाचन गर्न भयो ।

अन्य सुसेली गायनरवाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा उर्मिला पन्त पान्डेय, उत्तम विचार, जानुका थापा रायमाभी, सुरेश चन्द्र घिमिरे, चन्द्रा न्यौपाने, पुनम घिमिरे, घनश्याम पौडेल, डिल्लीप्रसाद मूलतिहुन,



चन्द्रावती अधिकारी, सालिकराम दाहाल, रामशरण न्यौपाने, कल्पना भट्टराई, शारदा आचार्य, कृष्ण केसी, सावित्री गेलाल, छन्दविज्ञान निरौला, टीकाराम गेलाल लगायतका कविहरूले विविध विषयमा सुसेली गाएर सुनाउनुभयो ।

यस वर्षको सुरुवात देखि हरेक कार्यक्रममा एकजना सुसेली स्रष्टालाई कार्यक्रमको सुसेली सम्राट घोषणा गरिने उद्घोष गरिए अनुसार बैशाखको कार्यक्रममा कवि रामशरण न्यौपाने र आजको कार्यक्रममा कवि सुरेशचन्द्र घिमिरे सुसेली सम्राट घोषित हुनु भएको छ । उहाँहरूलाई सुसेली मञ्चको वार्षिक कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।

अन्तमा सभापति दुर्गा अधिकारी भमरकोटेले सुसेलीको यो ३९ सौँ कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद र उत्कृष्ट सुसेली लेख्ने र गाउने सबै कविहरूमा बधाई ज्ञापन गर्नका साथै भक्तपुर सुसेली मञ्चको प्रगति र उन्नतिको कामना सहित सभा विसर्जन गर्न भयो ।

“धराधरी रुवाइ कसम खानेले” बोलको गित सार्वजनिक

काठमाडौं । कवि,गीतकार तथा गजलकारका रुपमा परिचित स्रष्टा उत्तम विचारका शब्द संयोजन प्रमोद खरेलको आवाज (स्वर) र रिमेश कुमारको संगीतमा ‘ कसम खानेले रुवाइ धरधरी ’ बोलको गीत सार्वजनिक गरिएको छ ।



पर्यटन क्षेत्रमा सक्रिय रहेका श्रष्टा उत्तम विचारका गीत कविता मुक्तकहरूले समाजको वास्तविकता बोल्छन् । प्रस्तुत गीतमा वर्तमान समा(जमा देखिएका पारिवारिक विखण्डनको मर्मस्पर्शी पृष्ठभूमिको तितो यथार्थता लाइ गहन रुपमा प्रस्तुत गरि दर्शक स्रोताका भावनामा शब्द सुर र तालको त्रिवेणी संयोजनले चुर्लम्म ढुवाउने कलात्मक प्रयोग गरिएको छ ।

नेपाली सुगम सङ्गीतका फाँटमा एक दर्जन जति गीतहरू प्रस्तुत गरिसकेका श्रष्टा उत्तम विचार नेपाली पर्यटन क्षेत्रमा सक्रिय रहेका श्रष्टा उत्तम विचारका गीत कविता मुक्तकहरूले समाजको वास्तविकता बोल्छन् । प्रस्तुत गीतमा वर्तमान समा(जमा देखिएका पारिवारिक विखण्डनको मर्मस्पर्शी पृष्ठभूमिको तितो यथार्थता लाइ गहन रुपमा प्रस्तुत गरि दर्शक स्रोताका भावनामा शब्द सुर र तालको त्रिवेणी संयोजनले चुर्लम्म ढुवाउने कलात्मक प्रयोग गरिएको छ । नेपाली सुगम सङ्गीतका फाँटमा एक दर्जन जति गीतहरू प्रस्तुत गरिसकेका श्रष्टा उत्तम विचार नेपाली

सुगम संगीतको फाँटमा अर्को एक कदम अघि बढ्ने प्रयास गरिएको छन् । हालसालै उनका ‘ एकै हुन्छ माया ’ बोलको गजल सार्वजनिक गरिएको छ ।

नागरिकता विधेयक

त्यसलाई सम्बोधन गर्न १२ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा ६१ को उपधारा २, ३, ४, धारा ६६ र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरेको कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

विवेकशील साभ्ना...

मूल्य मान्यतामा आधारित राजनीतिको खट्टो वकालतकर्ता हुन । राजनीतिक घरानाका प्रधान तनहुँको बन्दीपुरका स्थायी बासिन्दा हुन।

१२ मासे टेली- सिरियल युटुबमा

बिनोद कार्की ।

काठमाडौं । समाजमा रहेको समसामयिक विषयमा आधारित कथा वस्तु रहेको १२ मासे टेली- सिरियल युटुबमा सार्वजनिक भएको छ ।उक्त सिरियलका निर्देशन निर्माता शिवराज शर्मा रहेका छन् । उक्त सिरियल हरेक हप्ताको शुक्रबार ७ :३० बजे शिव अफिसल युटुब च्यानलबाट सार्वजनिक हुन्छ । “ कमेडी कथा वस्तु रहेको १२ मासे टेली- सिरियल “नेपाली समाजमा रहेका विविध पक्षहरूलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य



व्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै जाने सिरियलका निर्देशक शिव राज शर्मा हाम्रो अनलाइनसंग बताउछन् । परिकल्पना शिवराज शर्मा रहेको उक्त सिरियलमा थुप्रै कलाकारहरूको फरक -फरक अभिनय आकर्षक रुपमा देख्न सकिन्छ । कलाकारहरु शिवराज शर्मा (छायाँकन अग्रज कलाकार राजकुमार गीरी) बिनोद कार्की , गौरव भण्डारी ,उत्तम खनाल ,मेनुका फुयाल ,दिपक तामाङ, सरला अर्याल ,कृष्ण गौतम ,मुकुन्द अधिकारी ,रेनिस गीरी, सौगत बजागाइ , रेनिसा गीरी सबिना फुयाल , जगत बुढा ,रन्जिता तामाङ ,देवराज साही ,आकृषा दाहाल , सबिन दाहाल आदि कलाकार रहेको १२ मासे टेली- सिरियलमा १५ जना भन्दा बढी कलाकरको अभिनय शशक्त रुपमा देख्नपाइन्छ ।समग्रमा हेर्दा यो सिरियलमा धेरै मेहनतका साथ कलाकारहरूको अभिनय र उत्तिकै मेहनती निर्देशन तथा सम्पादनको भुमिका देख्न पाइन्छ । ”

प्रकाश सपुत नयाँ गीतको तयारीमा

काठमाडौं । ‘बोल माया प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाभी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुवैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्न परेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् ।

अब भने प्रकाश सपुत आफ्नो लोकप्रिय गीत ‘बोल माया दोस्रो भाग ल्याउने तयारीमा लागेका छन् । उनले नयाँ गीतको शीर्षक जुराएका छन्, ‘दमाई महाराज । उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी दिदै २०८० साललाई जातीय विभेदविरुद्धको वर्षका रुपमा आफूले मनाउने निर्णय गरेकाले सोही अनुसारका सिर्जना ल्याउने उल्लेख गरेका छन् ।

‘वाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्तलागदो कथा थियो, बोल माया संयोगवश अहिले अरब (दुबई) मा छु र यहीँबाट बोल माया-२ को टाइटल अनाउन्समेन्ट गर्दैछु, फेसबुकमा प्रकाशले लेखेका छन् ।

...लुडा को फर्सटलुक

काठमाडौं । लिम्बू संस्कृतिमा आधारित फिल्म ‘लुडा को फर्सटलुक सार्वजनिक भएको छ । फर्सटलुकमा कलाकार बुद्धि तामाङ, भुवन सिंह राई तथा सारा लोहोरुङ राईलाई स्थान दिइएको छ ।

पूर्वी नेपालका रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा बुद्धि, भुवन र सारासँगै भीम शेर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिखिम, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्फना लिम्बू, रमेश बुढाथोकी, निशान लुईटेल, स्मृति पोखरेललगायतको अभिनय छ ।किरण राईको निर्देशनमा तयार फिल्मको कथा भुवन सिंह राईले लेखेका हुन् । फिल्मले राई-लिम्बू संस्कृतिलाई विशेष महत्त्वका साथ उठाएको निर्देशक राईले बताए ।भूमिसा प्रोडक्सनले निर्माण गरेको फिल्मका निर्माता ज्योतिराज राई हुन ।सञ्जीव राई र प्रयास घिमिरे फिल्मका कार्यकारी निर्माता हुन । त्यस्तै, शान्ता पौडेल, मनीषा पाठक, मेनुका घिमिरे, कैलाश राई र टीआर साम्सोहाङ सहनिर्माता छन । वादल लिम्बू र अनिश श्रेष्ठको संगीत भरेका फिल्मका गीत राजेशप(ायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङले गाएका छन । साउन ५ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म यसै साता हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा प्रिमियर गरिँदै छ । फिल्मलाई काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्दैछन ।

नाङ्गो गाउँ फिल्मले पायो पूर्णता

काठमाडौं । दीपेन्द्र लामाको ले खन तथा निर्देशनमा तयार भएको फिल्म ‘नाङ्गो गाउँको छायांकन सकिएको छ । निर्देशक लामाले ३३ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको र अब पोष्ट प्रोडक्सनमा लाग्ने बताएका छन् । फिल्मको छायांकन काभ्रेमको बे थानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र भ्ना, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि ने पाल, पुष्कर गुरुङ, घनुभाई जो शी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।

दूरसञ्चार उपभोक्ताहरूसँग सम्बन्धित गुनासो दर्ता गर्ने सम्बन्धी सूचना !

यस नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी दूरसञ्चार सेवा प्रदान गरिरहेका सेवा प्रदायकहरूले प्रदान गरेको दूरसञ्चार सेवाका सम्बन्धमा समस्या भएमा दूरसञ्चार उपभोक्ताहरूले सम्बन्धित सेवा प्रदायकहरूलाई गुनासो गर्दा पनि समस्या समाधान नभएको खण्डमा यस प्राधिकरणको कार्यालयको सम्पर्क नम्बर तथा कार्यालयको इमेल मार्फत गुनासो व्यवस्थापन गरिँदै आएको छ । हाल दूरसञ्चार सेवाका सम्बन्धमा उपभोक्ताहरूको गुनासोलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि कार्यालयको सम्पर्क नम्बर तथा इमेलको अतिरिक्त गुनासो व्यवस्थापन प्रणाली (Complaint Handling System) समेत तयार गरी सोझै प्राधिकरणको Website मा राखिएको “गुनासो व्यवस्थापन प्रणाली (Complaint Handling System)” मा समेत गुनासो दर्ता गराउन सक्ने व्यवस्था गरेको ब्यहोरा सम्पूर्ण दूरसञ्चार उपभोक्ता तथा सम्बन्धित सरोकारवाला सबैको जानकारीको लागि अनुरोध छ ।

नेपाल दूरसञ्चार प्राधिकरण, उपभोक्ता हित संरक्षण शाखा, जमल, काठमाडौं, नेपाल ।

पो.ब.नं.: ९७५४

फोन: +९७७-१-५३३५५४७४, ५३३५४७१७, ५३३५६४९

फ्याक्स: +९७७-१-५३३५५२५०

इमेल: ntra@nta.gov.np, वेबसाइट: www.nta.gov.np

